

قَالَ الْمَأْمُورُ لَكَ إِنَّكَ لَنْ تَسْتَطِيعَ مَعِيَ صَبْرًا ٥٥ قَالَ

उन्होंने कहा, कि “उमने नही’भता दिया था आपको, कि आप न कर सकेंगे मेरे साथ रह कर सभ्र” (७५) बोले कि “अगर

إِنْ سَأَلْتُكَ عَنْ شَيْءٍ بَعْدَهَا فَلَا تُصَحِّبْنِي ۚ قَدْ بَلَغْتَ

अब मैंने आपसे कुछ पूछा, तो आप साथ न रहियेगा मुझको. भिलाशुभद आपने

مَنْ لَدُنِّي عُدْرًا ٥٦ فَاذْهَبْ فَإِنَّمَا أَهْلُ قَرْيَتِي

मा’जूरी मेरी वजहसे छान्तिहाको पछो’यादी” (७६) तो दोनों चल पडे... यहां तक कि जब आये अक आभादीवालोंमें,

اسْتَطَعْنَا أَهْلَهَا فَأَبَوْا أَنْ يُصَيِّفُوهَا فَوَجَدَا فِيهَا جِدَارًا

तो भाना मांगा वहां वालोंसे, तो सभने छंकार कर दिया उनकी मडमानदारी करनेसे, फिर पाया आभादीमें अक दीवार,

يُرِيدُ أَنْ يَنْقُصَ فَأَقَامَهُ ۗ قَالَ لَوْ شِئْتَ لَتَّخَذْتَ عَلَيْهِ

कि गिरा याहती है, तो उसको भडा कर दिया. कहा मूसाने, “अगर आप याहते, तो ले लेते इस पर

أَجْرًا ٥٧ قَالَ هَذَا فِرَاقُ بَيْنِي وَبَيْنَكَ سَاءَ بَدَأْتَ بِنَاوِيلِ

मजदूरी” (७७) जवाब दिया, कि “यह मेरी आपकी जुदाई है. अभी मैं बताये देता हूँ आपको अस्वी

مَا لَمْ تَسْتَطِعْ عَلَيْهِ صَبْرًا ٥٨ أَمَّا السَّفِينَةُ فَكَانَتْ لِمَسْكِينٍ

भात जिस पर तुम सभ्र न कर सके (७८) वोड कशती ! तो मिरकीनोंकी थी

يَعْمَلُونَ فِي الْبَحْرِ فَأَرَدْتُ أَنْ أَعِيبَهَا وَكَانَ وَرَاءَهُمْ مَلِكٌ

जो दरियामें काम किया करते थे, तो मैंने याहा कि इसकी अँबदार कर दूँ, कि उनके उधर अक बादशाह था,

يَأْخُذُ كُلَّ سَفِينَةٍ غَصْبًا ٥٩ وَأَمَّا الْغُلَامُ فَكَانَ أَبُوهُ تُومَانِيًّا

जो पकड लेता है हर कशतीको जबरदस्ती (७९) और लडका ! तो उसके मां-बाप छमानवाले थे,

فَخَشِينَا أَنْ يُرْهَقَهُمَا طُغْيَانًا وَكُفْرًا ٦٠ فَأَرَدْنَا أَنْ يُبَدِّلَهُمَا

तो उमने भतरा देभा कि यहा दे उन्हें सरकशी और कुफ्रमें (८०) तो उमने याहा कि बदल दे उन्हें

رَبُّهُمَا خَيْرًا مِنْهُ زَكَاةً وَأَقْرَبَ رُحْمًا ٦١ وَأَمَّا الْجِدَارُ فَكَانَ

उनका परवरदिगार उससे बेहतर पाकीजगीमें, और ज़्यादा रहम दिल (८१) और दीवार ! तो वोड

لِغُلَامَيْنِ يَتِيمَيْنِ فِي الْمَدِينَةِ وَكَانَ تَحْتَهُ كَنْزٌ لَهُمَا وَكَانَ

दो यतीम बच्चोंकी थी इस शहरमें, और उसके नीचे उनका भजाना था, और उन

أَبُوهُمَا صَالِحًا فَأَرَادَ رَبُّكَ أَنْ يَبْلُغَا أَشُدَّهُمَا وَيَسْتَخْرِجَا

کا باپ لیاکت مٹ تھا، تو یاہا آپکے ربنے کی پلویا جہے ولہ اپنی جہانیکی، اور نیکالے

كُنْزُهُمَا رَحْمَةً مِّنَ رَبِّكَ وَمَا فَعَلْتُهُ عَنْ أَمْرِي ذَٰلِكَ

اپنا ہانا۔ رلہمٹ ہے آپکے رلہکی ترکسے۔ اور یلہ سلہ مینے نہی کییا اپنے لکلمسے۔ یلہ ہے

تَأْوِيلُ مَا لَمْ تَسْطِعْ عَلَيْهِ صَبْرًا ۗ وَيَسْأَلُونَكَ عَنِ ذِي

ااسلی ہاٹ، جس پر آپ سلہ ن کر سکے” (۷۲) اور ہرہاکت کرتے ہوں ٹومسے

الْقَرْنَيْنِ ۗ قُلْ سَأَتْلُوا عَلَيْكُمْ مِن مَّنْ ذَكَرْنَا ۗ إِنَّا مَكِّتَالَهُ فِي

ٹولکرننےکے ہارےہے، جہاہ ہو “کی اہلی آلاہر کییے ہتا لٹ ٹوم پر ونکا واکےآ۔” (۷۳) ہشک لہمنے اورہار کر ہیا ہا

الْأَرْضِ وَآتَيْنَاهُ مِنْ كُلِّ شَيْءٍ سَبَبًا ۗ فَاتَّبَعْ سَبَبًا ۗ حَتَّىٰ إِذَا

ونہے لہمینہے، اور ہے ہیا ہا ہر شیلکا اک راسٹا (۷۴) تو پیلہ گہے ولہ اک راسٹکے (۷۵) یلہاں تک کی جہ

بَلَغَ غَرْبَ الشَّمْسِ وَجَدَهَا تَغْرُبُ فِي عَيْنٍ حَمِئَةٍ ۗ وَوَجَدَ

پلہویے سورج ڈلنےکی جہاہ، اسکی پایا کی ڈلہتا ہے اک ہشمہے سیاہ کییڈکے، اور پایا

عِنْدَهَا قَوْمًا ۗ قُلْنَا يَا الْقَرْنَيْنِ ۗ إِنَّا أَنْتَعِدْبَ وَإِنَّا أَنْت

اسکے پاس اک کوم... ہمنے لکلم ہیا کی اے ٹولکرننے، یا ونہے سجا ہو اور یا

تَتَّخِذَن فِيهِمْ حُسْنًا ۗ قَالَ أَمَّا مَنْ ظَلَمَ فَسَوْفَ نَعْدِبُ ۗ ثُمَّ يَرُدُّ

کرو ونہے لہلاٹ (۷۴) ولہ ہولے، “کی جسنے اہرہ کییا، تو اسکی لہم سجا ہوں، ہر ولہ لوتایا جہے

إِلَىٰ رَبِّهِ فَيُعَذِّبُهُ عَذَابًا نُكْرًا ۗ وَأَمَّا مَنْ آمَنَ وَعَمِلَ صَالِحًا

گا اپنے پرہرہیگاری ترک، تو ولہ سجا ہگا اسے نا کابلے ہرہاٹ (۷۵) اں جہ ہمان لایا اور لیاکتوالے کام کییے

فَلَهُ جَزَاءُ الْحُسْنَىٰ ۗ وَسَنَقُولُ لَهُ مِنْ أَمْرِنَا يُسْرًا ۗ ثُمَّ اتَّبَعْ سَبَبًا ۗ

تو ونکے لویے ہے سلہ اٹھا ہہاہ۔ اور ہتاہوںہے لہم اسے اپنے آساہ کام” (۷۷) ہر پیلہ لگے اک راسٹکے (۷۷)

حَتَّىٰ إِذَا بَلَغَ مَطْلِعَ الشَّمْسِ وَجَدَهَا تَطْلُعُ عَلَىٰ قَوْمٍ لَّمْ يَجْعَلْ

یلہاں تک کی جہ پلہویے سورج نیکلنےکی جہاہ، تو اسکی پایا کی نیکلہتا ہے اےسی کوم پر، کی نہی ہناہا لہمنے

لَهُمْ مِّنْ دُونِهَا سِتْرًا ۗ كَذَٰلِكَ ۗ وَقَدْ أَحَطْنَا بِمَا لَدَيْهِ خُبْرًا ۗ

ونکے لویے اسسے کول آاٹ (۷۸) یلہ ہاٹ ہے، اور ہشک لہم ونکے ساجو سامنہے پورے ہاہہر ہے (۷۹)

ثُمَّ اتَّبَعَ سَبَبًا ﴿۹۷﴾ حَتَّىٰ إِذَا بَلَغَ بَيْنَ السَّدَّيْنِ وَجَدَ مِنْ دُونِهِمَا

झिर पीछे लगे अेक रास्तेके (९२) यहाँ तक कि जब पछोये हो पछाडोके दरमियान, तो पाया उनके उधर

قَوْمًا لَا يَكَادُونَ يَفْقَهُونَ قَوْلًا ﴿۹۸﴾ قَالُوا يَا بَنِيَّ الْقُرَيْيْنِ إِنَّا

अेक कौम, जो समजते नहीं मा'लूम होते कोर्र भात (९३) सभने दरभ्वास्तकी, कि "अै जुल्करनेन, वाकेआ

يَأْجُوجَ وَمَاجُوجَ مُفْسِدُونَ فِي الْأَرْضِ فَهَلْ نَجْعَلُ لَكَ

यह हे कि याजूज व माजूज बडे इसादी हें जमीनमें, तो क्या हम मुकरर कर लें आपका

خَرَجًا عَلَىٰ أَنْ نَجْعَلَ بَيْنَنَا وَبَيْنَهُمْ سَدًّا ﴿۹۹﴾ قَالَ مَا مَكِّيٌّ فِيمَ

कुछ भिराज र्थस पर, कि आप भियवा हें हमारे ओर उनके दरमियान अेक दीवार" (९४) जवाब दिया "कि जो ताकत बप्शी हे मुजको उसमें

رَبِّي خَيْرٌ فَأَعِينُونِي بِقُوَّةٍ أَجْعَلْ بَيْنَكُمْ وَبَيْنَهُمْ رَدْمًا ﴿۱००﴾ أَتُورِي

मेरे रबने, वोड सभसे बेडतर हे, पस तुम लोग मेरी मदद करो जोरबाजूसे, तो मैं बना हूं तुम्हारे ओर उनके दरमियान मजबूत रोक (९५)

زُبْرًا الْحَدِيدَ حَتَّىٰ إِذَا سَاوَىٰ بَيْنَ الصَّدَقَيْنِ قَالَ انْفُخُوا

ले आओ मेरे पास लोहे की यादरें," यहाँ तक कि जब बराबर कर दिया उसे दोनों पछाडोके कनारोंसे, हुकम दिया, कि "सभ लोग

حَتَّىٰ إِذَا جَعَلَهُ نَارًا ﴿۱०१﴾ قَالَ اتُّورِي أَفِرْعَوْنُ عَلَىٰ قَوْمٍ مَّا أَطَاعُوا

हूंको," यहाँ तक कि जब कर दिया उसको दडकती आग, हुकम दिया, कि "लाओ मैं उडेल हूं र्थस पर पिघलता तांभा" (९६) तो वोड सभ न यह

أَنْ يُّظْهِرُوهُ وَمَا اسْتَطَاعُوا لَهُ نَقْبًا ﴿۱०२﴾ قَالَ هَذَا رَحْمَةٌ مِّنْ

सके र्थस पर, और न सूराभ कर सके (९७) जुल्करनेनने कडा, कि यह रहमत हे मेरे

رَبِّي فَإِذَا جَاءَ وَعْدُ رَبِّي جَعَلَهُ دَكَّاءَ وَكَانَ وَعْدُ رَبِّي حَقًّا ﴿۱०३﴾

रबकी तरफसे. झिर जहाँ आया मेरे रबका वा'दा तो यह रेजा रेजा किया रभा हे. मेरे परवरदिगारका डर वा'दा हुरुस्त हे" (९८)

وَكُررْنَا بَعْضَهُمْ يَوْمَئِذٍ يَمُوجُ فِي بَعْضٍ وَنُفِخَ فِي الصُّورِ

ओर छोड रभा हमने, कि कुछका उस दिन रेला होगा दूसरों पर, और हूंका गया सूरमें,

فَجَمَعْنَاهُمْ جَمْعًا ﴿۱०४﴾ وَعَرَصْنَا جَهَنَّمَ يَوْمَئِذٍ لِّلْكَافِرِينَ عَرَضًا ﴿۱०५﴾

तो र्थकहा किया हमने उन्हें यकज (९९) और ले आओ जहननको उस दिन काकिरोके सामने (१००)

الَّذِينَ كَانَتْ أَعْيُنُهُمْ فِي غِطَاءٍ عَن ذِكْرِي وَكَانُوا لَا

वोड, कि थीं जिनकी आंभें परदेमें मेरी यादसे, और वोड सुन भी नहीं

يَسْتَطِيعُونَ سَعَاءً ۱۱۱ أَحْسِبَ الَّذِينَ كَفَرُوا أَنْ يَتَّخِذُوا عِبَادِي

सकते थे (१०१) तो क्या गुमान कर लिया है जिन्होंने कुछ किया, कि बनावें मेरे बन्दोंको,

مِنْ دُونِي أَوْلِيَاءَ إِنَّا أَعْتَدْنَا جَهَنَّمَ لِلْكَافِرِينَ نُزُلًا ۱۱۲ قُلْ هَلْ

मुझे छोड़ कर, अपना दोस्त. बेशक हमने तैयार कर रखा है जहन्नमको काकिरोंकी मड़मानीकी (१०२) केह दो, कि “क्या

نُنَبِّئُكُمْ بِالْأَخْسَرِينَ أَعْمَالًا ۱۱۳ الَّذِينَ ضَلَّ سَعِيَّهُمْ فِي الْحَيَاةِ

में बता हूँ तुम्हें अमलमें सबसे ज्यादा दीवाकिया” (१०३) वोह जिनकी कोशिश गुम हो गई दुन्यावी जिन्दगीमें,

الدُّنْيَا وَهُمْ يَحْسَبُونَ أَنَّهُمْ يُحْسِنُونَ صُنْعًا ۱۱۴ أُولَٰئِكَ الَّذِينَ

और वोह भयाव कर रहे हैं कि वोह भुभ कर रहे हैं काम (१०४) वोही हैं जिन्होंने

كَفَرُوا بِآيَاتِ رَبِّهِمْ وَلِقَائِهِ فَحَبِطَتْ أَعْمَالُهُمْ فَلَا نُقِيمُ لَهُمْ

ईशकार कर दिया अपने रबकी आयतोंका, और उसके मिलनेका, तो गारत हो गये उनके सब काम, तो न रभेंगे हम उनके

يَوْمَ الْقِيَامَةِ وَرَأَىٰ ۱۱۵ ذَلِكَ جَزَاءُهُمْ بِمَا كَفَرُوا وَآتَيْنَاهُم

क्यामतके दिन कोई वज़न (१०५) यह उनके सज़ा है जहन्नम, कि उन्होंने कुछ किया था और बना लिया था

أَيَّتِي وَرُسُلِي هُزُوا ۱۱۶ إِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ كَانَتْ

मेरी आयतों और रसूलोंका मजाक (१०६) बेशक जो मान गये और लियाकतवाले काम किये, उनकी

لَهُمْ جَنَّاتُ الْفِرْدَوْسِ نُزُلًا ۱۱۷ خَالِدِينَ فِيهَا لَا يَبْغُونَ عَنْهَا

किरदौसके भाग मड़मानी हैं (१०७) हमेशा रहनेवाले उसमें, न चाहेंगे उससे

حَوْلًا ۱۱۸ قُلْ لَوْ كَانَ الْبَحْرُ مَدَادًا لَوَكَّلْتُ رَبِّي لِنَقْدِ الْبَحْرِ قَبْلَ

तबदीली (१०८) केह दो कि अगर हो जाये समुन्दर रौशनाई, मेरे रबके कलिमातके लिये, तो उर्रर समन्दर पत्तम है कबल

أَنْ تَنْفَدَ كَلِمَتُ رَبِّي وَلَوْ جِئْنَا بِبِئْسَلِهِ مَدَدًا ۱۱۹ قُلْ إِنَّمَا أَنَا



ईसके कि पत्तम हों मेरे रबके कलिमात, गो हम ले आयेँ ईसी तरह मड़दको (१०९) केह दो, कि “मैं बस

بَشَرٌ مِّثْلُكُمْ يُوحَىٰ إِلَيَّ أَنَّمَا إِلَهُكُمُ اللَّهُ وَاحِدٌ فَمَنْ كَانَ يَرْجُوا

येडरा मोडरा रबनेमें तुम्हारे रूपमें हूँ, वही की जाती है मेरी तरफ, कि तुम्हारा मा'बूद बस मा'बूद अकेला है”, तो जो उम्मीदवार है

لِقَاءَ رَبِّهِمْ فَلْيَعْمَلْ عَمَلًا صَالِحًا وَلَا يُشْرِكْ بِعِبَادَةِ رَبِّهِ أَحَدًا ۱۲۰

अपने परवरदिगारसे मिलनेका, तो चाहिये कि काम करे लियाकतवाला, और न शरीक करे अपने रबकी ईबादतमें किसीको (११०)



سورہ مہریم مکیہ

نام سے اے اللہ کے بڑا مہرمان ہونے والا

آیات ۷۷ سے ۸۴

كَهَيْعَصَ ۝ ذَكَرَ رَحْمَتِ رَبِّكَ عَبْدًا زَكِرِيَّا ۝ اِذْ نَادَى رَبَّهُ

کہا ہی عاص ۱ ذکر رحمت رب کی عبداً زکریا ۲ اذ نادى ربہ

نِدَاءً خَفِيًّا ۝ قَالَ رَبِّ ارْنِي وَهَنَ الْعَظْمِ مِنِّي وَاسْتَعَلَ الرَّأْسُ

نیداءً خفیاً ۳ قال رب ارنی وهن العظم منی واستعل الرأس

شَيْبًا وَلَمْ أَكُنْ بِدُعَائِكَ رَبِّ شَقِيًّا ۝ وَإِنِّي خِفْتُ الْمَوَالِيَ مِنْ

شیباً ولم اكن بدعائك رب شقیاً ۴ وانی خفت الموالی من

وَرَأَيْمِي وَكَانَتِ امْرَأَتِي عَاقِرًا فَهَبْ لِي مِنْ لَدُنْكَ وَلِيًّا ۝

ورایمی وکانت امرأتی عاقراً فهب لی من لدنک ولیاً ۵

يَرِثُنِي وَيَرِثْ مِنْ آلِ يَعْقُوبَ ۝ وَاجْعَلْهُ رَبِّ رَضِيًّا ۝ يَزَكِّرِيَّا

یرثنی ویرث من آل یعقوب ۶ واجعلہ رب رذیباً ۷ یزکریا

إِنَّا نُبَشِّرُكَ بِغُلَامٍ اسْمُهُ يَحْيَىٰ لَمْ نَجْعَلْ لَهُ مِنْ قَبْلُ سَمِيًّا ۝

اننا نبشرك بغلام اسمہ یحیی لم نجعل له من قبل سمیاً ۸

قَالَ رَبِّ إِنِّي يَكُونُ لِي عُلْمٌ وَكَانَتِ امْرَأَتِي عَاقِرًا وَقَدْ بَلَغْتُ

قال رب انی یكون لی علم وکانت امرأتی عاقراً وقد بلغت

مِنَ الْكِبَرِ عِتِيًّا ۝ قَالَ كَذَلِكَ قَالَ رَبُّكَ هُوَ عَلَيَّ هَيِّئٌ وَ

من الکبر عتیاً ۹ قال كذلك قال ربك هو علی ہیئ و

قَدْ خَلَقْتَنِي مِنْ قَبْلُ وَلَمْ تَكُ شَيْئًا ۝ قَالَ رَبِّ اجْعَلْ لِي

قد خلقتنی من قبل ولم تک شیئاً ۱۰ قال رب اجعل لی

آيَةً ۝ قَالَ آيَتُكَ أَلَّا تُكَلِّمَ النَّاسَ ثَلَاثَ لَيَالٍ سَوِيًّا ۝ فَخَرَجَ

آیة قال آیتک ألا تکلم الناس ثلاث لیل سویاً ۱۱ فخرج

عَلَىٰ قَوْمِهِ مِنَ الْمِحْرَابِ فَأَوْحَىٰ إِلَيْهِمْ أَنْ سَبِّحُوا بُكْرَةً وَّ

علی قومہ من المحراب فأوحى إلیهم أن سبحوا بكرة و

عَشِيًّا ۱۱ يَحْيَىٰ خُذِ الْكِتَابَ بِقُوَّةٍ ۖ وَاتَّبِعْهُ الْحُكْمَ صَبِيًّا ۗ وَ

شام” (۱۱) એ યહ્યા થામ લો કિતાબકો મઝબૂતીસે, ઓર દે રખા થા હમને ઉન્હે દાનાઈ બચપન હી મેં (૧૨) ઓર

حَتَّىٰ تَكُونَ مِنَ الَّذِينَ يُدْعُونَ إِلَىٰ دِينِهِمْ ۚ وَكَانَ تَقِيًّا ۗ وَبَرًّا بِوَالِدَيْهِ وَلَمْ يَكُنْ

નર્મ દિલી અપની તરફસે, ઓર પાકીઝગી, ઓર અલ્લાહસે બડે ડરનેવાલે થે (૧૩) ઓર નેક સુલૂક કરનેવાલે અપને માં-બાપસે,

جَبَّارًا عَصِيًّا ۗ وَسَلَّمَ عَلَيْهِ يَوْمَ وُلِدَ وَيَوْمَ يَمُوتُ وَيَوْمَ يُبْعَثُ ۗ

ઓર ન થે ઝબરદસ્તી કરનેવાલે નાફરમાન (૧૪) ઓર સલામતી હે ઉન પર ઉનકે મીલાદકે દિન, ઓર વિસાલકે દિન, ઓર જિસ દિન ઉઠાએ

حَيًّا ۗ ۝ ۱۵ ۖ وَادْكُرْ فِي الْكِتَابِ مَرْيَمَ إِذِ اتَّيَدَتْ مِنْ أَهْلِهَا مَكَانًا

જાએગે ઝિન્દા (૧૫) ઓર તઝકિરા કરો કિતાબમેં મરયમકા... જબકિ અલગ હટ ગઈ અપને લોગોસે પૂરબકી

شَرِيًّا ۗ ۝ ۱۶ ۖ فَاتَّخَذَتْ مِنْ دُونِهِمْ حِجَابًا ۗ فَأَرْسَلْنَا إِلَيْهَا رُوحَنَا

સમ્ત એક જગહ (૧૬) ફિર ડાલ લિયા ઉનકી તરફસે પરદા... ફિર ભેજા હમને ઉનકી તરફ અપને રૂહાનીકો,

فَتَشَلَّ لَهَا بَشْرًا سَوِيًّا ۗ ۝ ۱۷ ۖ قَالَتْ إِنِّي أَعُوذُ بِالرَّحْمَنِ مِنْكَ

તો રૂપ ભરા ઉન્હોને ઉનકે હકમેં એક તનદુરુસ્ત બશરકા (૧૭) બોલી, કિ “બુદાએ મહરબાનકી પનાહ હેં તુમસે,

إِنْ كُنْتِ تَقِيًّا ۗ ۝ ۱۸ ۖ قَالَ إِنَّمَا أَنَا رَسُولُ رَبِّكِ ۖ لِأَهَبَ لَكَ عَلِيمًا

અગર તુમ ઉસસે ડરતે હો” (૧૮) વોહ બોલે, “કિ મેં તુમ્હારે રબકા કાસિદ હૂં, તાકિ દે દૂં તુમ્હેં એક પાકીઝ

رُكِيًّا ۗ ۝ ۱۹ ۖ قَالَتْ أَنَّىٰ يَكُونُ لِيٰ عَلِيمٌ وَلَمْ يَسْسِنِي بَشْرًا وَلَمْ أَكُ

બેટા” (૧૯) બોલી, “કેસે હોગા મેરે બેટા ? હાલાંકિ ન કિસી બશરને મુઝે છુવા, ઓર ન મેં

بَغِيًّا ۗ ۝ ۲۰ ۖ قَالَ كَذَلِكَ ۗ قَالَ رَبُّكَ هُوَ عَلَيَّ هَيِّئٌ وَلِنَجْعَلَ آيَةً

બદકાર હૂં” (૨૦) બોલે, “થૂં હી હે.” ફરમાયા હે તુમ્હારે રબને, કિ “વોહ મુઝ પર આસાન હે.” ઓર તાકિ બના દેં હમ ઉસે નિશાની

لِلنَّاسِ وَرَحْمَةً مِّنَّا ۗ وَكَانَ أَمْرًا مَّقْضِيًّا ۗ ۝ ۲۱ ۖ فَحَمَلَتْ ۖ فَاتَّيَدَتْ

લોગોકે લિયે, ઓર રહમત અપની તરફસે. ઓર યહ તૈ શુદા મુઆમલા હે (૨૧) તો હામેલા હો ગઈ, ઓર ઉસકો લે કર

بِهِ مَكَانًا قَصِيًّا ۗ ۝ ۲۲ ۖ فَجَاءَهَا الْمَخَاضُ إِلَىٰ جِذْعِ النَّخْلَةِ ۗ

દૂર મકામકો કિનારે હટ ગઈ (૨૨) ફિર લે આયા ઉન્હે દઈ ઝેહ ખજૂરકી જડ તક.

قَالَتْ يَلَيْتَنِي مِتُّ قَبْلَ هَذَا وَكُنْتُ نَسِيًّا نَسِيًّا ۗ ۝ ۲۳ ۖ فَتَادَمَهَا

બોલી, “એ કાશ મેં મર જાતી ઈસસે પહલે, ઓર હો જાતી ભૂલી બિસરી” (૨૩) તો આવાઝ દી ઉનકો

مِنْ تَحْتِهَا إِلَّا تَحْزَنِي قَدْ جَعَلَ رَبُّكِ تَحْتَكِ سَرِيًّا ۝ وَهَرِي

उनके नशेबसे, “कि रंज मत करो, बेशक बडा दिया तुम्हारे रबने तुम्हारे नीचे नावा (२४) ओर छिवाओ अपनी

إِلَيْكَ بِجَذَعِ النَّخْلَةِ سُلْقَطٍ عَلَيْكَ رُطْبًا جَنِيًّا ۝ فَكُلِي وَ

तरकं भजूरकी जडको, गिरेगी ताजा पुफ्ता भजूरे (२५) तो पाओ और

اشْرَبِي وَ قَرِي عَيْنًا ۝ فَمَا تَرِينَ مِنَ الْبَشَرِ أَحَدًا فَقُولِي إِنِّي

पियो और ठंडक दो अपनी आंभको. फिर अगर देओ किसी बशरको, तो बता दो, कि “में ने मन्त मानी

نَدَرْتُ لِلرَّحْمَنِ صَوْمًا فَلَنْ أَكَلَمَ الْيَوْمَ نِسِيًّا ۝ فَأَنْتِ بِمَقَوْمِهَا

है अल्लाह महरबानके विये रोलेकी, तो में बात न करुंगी आज किसी ठन्सानसे” (२६) फिर वे आँठ बखेको अपनी क्रीमके पास

تَحْمِلُهُ ۝ قَالُوا يَرِيْمُ لَقَدْ جِئْتِ شَيْئًا فَرِيًّا ۝ يَا خَتَّ هُرُونَ مَا

गोदमें विये, सब भोले, “ओ मरयम तू तो निहायत बुरा काम कर आँठ (२७) ओ छानकी बहन, न तो

كَانَ أَبُوكَ أَمْرًا سَوْءًا ۝ وَمَا كَانَتْ أُمُّكَ بَغِيًّا ۝ فَأَشَارَتْ إِلَيْهِ ۝

तेरा बाप बुरा शप्स था, और न तेरी मां बढयलन थी” (२८) तो मरयमने एशारा किया बखेकी तरकं.

قَالُوا كَيْفَ نُكَلِّمُ مَنْ كَانَ فِي الْهَيْدِ صَبِيًّا ۝ قَالَ إِنِّي عَبْدُ اللَّهِ

सब भोले, कि “किस तरह बातचीत करेँ लम उससे जो गोदमें बख्या है” (२८) भोल पडा वोह बख्या, कि “भिलाशुबल में अल्लाहका बन्दा हुँ..

أَتَيْنِي الْكِتَابَ وَجَعَلَنِي نَبِيًّا ۝ وَجَعَلَنِي مُبْرَكًا آيِنَ مَا كُنْتُ

उसने ही है मुझे किताब और कर दिया मुजको नबी (३०) और कर दिया मुझे सुबारक जहां भी रहूँ.

وَأَوْصَانِي بِالصَّلَاةِ وَالزَّكَاةِ مَا دُمْتُ حَيًّا ۝ وَبَرًّا بِوَالِدِي

और हुकम दिया है मुजको नमाज व जकातका, जब तक जियूँ (३१) और अपनी मांके साथ

وَلَمْ يَجْعَلْنِي جَبَّارًا شَقِيًّا ۝ وَالسَّلَامُ عَلَيَّ يَوْمَ وُلِدْتُ وَيَوْمَ

ओहसान करनेका, और नहीं किया मुझे जबरदस्ती करनेवाला बदनसीब (३२) और मुज पर अल्लाहका सलाम है, मेरे भीलाहके दिन, और मेरे

أَمُوتُ وَيَوْمَ أُبْعَثُ حَيًّا ۝ ذَلِكَ عِيسَى ابْنُ مَرْيَمَ ۝ قَوْلَ

विसालके दिन, और जिस दिन उठाया जाँगा जिन्दा” (३३) यह हैं एसा इरजन्हे मरयम. ठीक ठीक

الْحَقِّ الَّذِي فِيهِ يَمْتَرُونَ ۝ مَا كَانَ لِلَّهِ أَنْ يَتَّخِذَ مِنْ وَلَدٍ

बात, कि जिसमें शक्की लोग एफ्तिवाक करते हैं (३४) अल्लाहको जेबा नहीं, कि एफ्तिवार इरमाओ ओवाह.

سُبْحٰنَهُ ۙ اِذَا قُضِيَ اَمْرًا فَاِنَّمَا يَقُوْلُ لَهُ كُنْ فَيَكُوْنُ ﴿۳۵﴾ وَاِنَّ

پاکی ہے اسی کی، جب تمہیں فرمایا گیا کسی چیز کو، تو اس فرمایا دے اسی، کی 'جو ہے'، تو وہی ہے (۳۵) اور بے شک

اللّٰهِ رَبِّيْ وَرَبُّكُمْ فَاَعْبُدُوْهُ ۗ هٰذَا صِرَاطٌ مُّسْتَقِيْمٌ ﴿۳۶﴾ فَاخْتَلَفَ

اللہ کے اور تمہارے اور تمہارے پالنے والے ہیں، تو اسی کو پوجو۔ یہ ہے سیدھا راستا (۳۶) اور مختلف ہو گئے

الْاَحْزَابِ مِنْ بَيْنِهِمْ ۗ فَوَيْلٌ لِّلَّذِيْنَ كَفَرُوْا مِنْ مَّشْهَدِ يَوْمٍ

بڑے دن کی۔ تو ہلاکی ہے جنہوں نے انکار کیا، بڑے دن کی

عَظِيْمٍ ﴿۳۷﴾ اَسْمِعْ بِهِمْ وَاَبْصِرْ يَوْمَ يَأْتُوْنَا لِكِنِ الظّٰلِمُوْنَ

بڑی (۳۷) سنائی دے اور دیکھو جس دن تمہارے پاس، لیکن انہیں دیکھو

الْيَوْمَ فِيْ ضَلٰلٍ مُّبِيْنٍ ﴿۳۸﴾ وَاَنْذِرْهُمْ يَوْمَ الْحَسْرَةِ اِذْ قُضِيَ

آج تو بھلی گمراہی میں ہے (۳۸) اور انہیں پھرتا کرتے دن سے، جب تک کام ختم کر

الْاَمْرُ وَهُمْ فِيْ غَفْلَةٍ ۗ وَهُمْ لَا يُؤْمِنُوْنَ ﴿۳۹﴾ اِنَّا نَحْنُ نَرِيْكَ

دیکھ رہے ہیں... اور وہ لوگ اس سے غافل ہیں ہیں اور مانتے ہی نہیں (۳۹) بے شک تم ہی رہا ہے انہیں مالک

الْاَرْضِ وَمَنْ عَلَيْهَا وَاِلَيْنَا يَرْجِعُوْنَ ﴿۴۰﴾ وَاذْكُرْ فِي الْكِتٰبِ اِبْرٰهِيْمَ ۗ

زمین کے، اور جو ہی اس پر ہے، اور تمہارے ہی طرف سب لوٹتے ہیں (۴۰) اور یاد رکھو کہ کتاب میں ابراہیم...

اِنَّهٗ كَانَ صِدِّيقًا نَّبِيًّا ﴿۴۱﴾ اِذْ قَالَ لِاٰبِيْهِ يَا بَتِ اِمَّا تَعْبُدُ مَا لَا يَسْمَعُ

بے شک وہ ایک نیک نبی (۴۱) جب تک کہا اپنے باپ کو، "کیا آپ باپ کو پوجتے ہیں؟ جو نہ سنے

وَلَا يَبْصُرُ وَلَا يُعْنِيْ عَنْكَ شَيْئًا ﴿۴۲﴾ يَا بَتِ اِنِّيْ قَدْ جِئْتُ مِنْ

اور نہ دیکھے اور نہ کام آئے تمہارے کچھ (۴۲) اے باپ! بے شک وہ آ گیا ہے میرے پاس

الْعِلْمِ مَا لَمْ يَأْتِكَ فَاتَّبِعْنِيْ اِهْدِكَ صِرَاطًا سَوِيًّا ﴿۴۳﴾ يَا بَتِ لَا

علم کا وہی دیکھتا ہے، جو نہیں آیا تم تک، تو میرے پیچھے لگے رہو، میں لے دوں گا تم کو سیدھی راہ (۴۳) اے باپ!

تَعْبُدِ الشَّيْطٰنَ اِنَّ الشَّيْطٰنَ كَانَ لِلرَّحْمٰنِ عَصِيًّا ﴿۴۴﴾ يَا بَتِ

تو شیطاں کو نہ پوجو۔ کی شیطاں تو رہمان کا نافرمان ہی رہا (۴۴) اے باپ!

اِنِّيْٓ اَخَافُ اَنْ يَّسَّكَ عَذَابٌ مِّنَ الرَّحْمٰنِ فَتَكُوْنَ لِلشَّيْطٰنِ

میں ڈرتا ہوں کہ تم کو عذاب سے لگا دے اور تم شیطاں کے

وَلِيًّا ۖ قَالَ أَرَأَيْبُ أَنْتَ عَنْ الرَّهْقَىٰ يَا بَرِّهَيْمُ لَبِنٌ لَّمْ تَتَنَّهُ

دوست” (۴۶) वोड भोला, कि “क्या बेरगबत हो गये हो तुम मेरे भुतोंसे अे ँध्राहीम ? अगर तुम न रुके

لَا رَجُومَكَ وَاهْجُرْنِي مَبْلِيًّا ۖ قَالَ سَلَّمَ عَلَيْكَ سَأَسْتَغْفِرُ لَكَ

तो जड़ पथराव करवाँगा तुम्हें, और छोड दो मुजे जमान अे दरज तक” (४६) जवाब दिया, कि “तुजे तो मेरा सलाम है. अब भी मैं तेरी

رَبِّي إِنَّهُ كَانَ بِي حَفِيًّا ۖ وَأَعْتَرَكُمْ وَمَاتَدْعُونَ مِنْ دُونِ

मङ्गिरत के लिये अर्ज करूँगा अपने परवरदिगारसे, कि वोड मुज पर मडरबान ही रखा है (४७) और तुमको भी छोडता हूँ और तुमदरे भुतोंको भी, जिनकी

اللَّهُ وَادْعُوا رَبِّي عَسَىٰ أَلَّا أَكُونَ بِدُعَاءِ رَبِّي شَقِيًّا ۖ فَلَمَّا

अल्लाडके मुकामिल दुहाई देते हो. और मैं तो दुहाई देता हूँ अपने परवरदिगारकी, कि अनकरीब न रड ज़ाँ अपने रबकी दुहाईकी

اعْتَرَلَهُمْ وَمَا يَعْبُدُونَ مِنْ دُونِ اللَّهِ ۗ وَهَبْنَا لَهُ إِسْحَاقَ وَ

ब दौलत मडरूम” (४८) युगाअे जब छोड दिया उनको और उनके भुतोंको “जिनको मा'भूद मानते अल्लाडके मुकामले पर, तो डमने दिया उन्हें ँरडक व

يَعْقُوبَ ۖ وَكُلًّا جَعَلْنَا نَبِيًّا ۖ وَوَهَبْنَا لَهُمْ مِنْ رَحْمَتِنَا وَجَعَلْنَا

या'कूब, और उन सबको बनाया नबी (४८) और दिया उन सबको अपनी रडमतसे, और कर दी

لَهُمْ لِسَانَ صِدْقٍ عَلِيًّا ۖ وَادْكُرْ فِي الْكِتَابِ مِوسَىٰ إِنَّهُ كَانَ

उनके लिये भुवंद नामवरी (५०) और तजक़िरा करो किताबमें मूसाका, बिलाशुभड वोड थे

فُخْلَصًا ۖ وَكَانَ رَسُولًا نَّبِيًّا ۖ وَنَادَيْنَاهُ مِنْ جَانِبِ الطُّورِ الْأَيْمَنِ

भरे, और थे रसूल गैबकी भातें भतानेवाले (५१) और आवाज दी डमने उन्हें कोडे तूरके दाहिने ज़ानिभसे,

وَقَرَّبْنَاهُ نَجِيًّا ۖ وَوَهَبْنَا لَهُ مِنْ رَحْمَتِنَا أَخَاهُ هَارُونَ نَبِيًّا ۖ وَ

और नजदीक किया उन्हें राजदार बनानेको (५२) और दिया डमने उन्हें अपनी रडमतसे उनका भाई डारून नबी (५३) और

ادْكُرْ فِي الْكِتَابِ إِسْمَاعِيلَ إِنَّهُ كَانَ صَادِقَ الْوَعْدِ وَكَانَ رَسُولًا

तजक़िरा करो किताबमें ँस्माईलका. बिलाशुभड वोड वा'देके सख्ये थे, और रसूल थे गैबकी

نَبِيًّا ۖ وَكَانَ يَأْمُرُ أَهْلَهُ بِالصَّلَاةِ وَالزَّكَاةِ ۖ وَكَانَ عِنْدَ رَبِّهِ

भबर देनेवाले (५४) और हुकम देते थे अपने घर घरानोंको नमाज व जक़ातका, और थे अपने परवरदिगारके

مَرْضِيًّا ۖ وَادْكُرْ فِي الْكِتَابِ إِدْرِيسَ إِنَّهُ كَانَ صِدِّيقًا نَبِيًّا ۖ وَ

यहां पसन्दीदा (५५) और तजक़िरा करो किताबमें ँदरीसका. बिलाशुभड वोड थे रास्तबाज नबी (५६) और

رَفَعْنَاهُ مَكَانًا عَلِيًّا ۝ أُولَٰئِكَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِم مِّنَ النَّبِيِّينَ

ઉટા લિયા હમને ઉન્હેં ઉંચી જગહ પર (૫૭) યહ સબ હેં જિન પર ઈન્આમ ફરમાયા અલ્લાહને, ગિરોહે અમ્બિયાસે,

مِن ذُرِّيَّةِ آدَمَ وَمِمَّنْ حَمَلْنَا مَعَ نُوحٍ وَمِن ذُرِّيَّةِ إِبْرَاهِيمَ وَ

આદમકી નસ્લસે. ઓર ઉનકી નસ્લસે જિનકો સવાર ક્રિયા થા હમને નૂહકે સાથ, ઓર ઈબ્રાહીમ વ

إِسْرَائِيلَ وَمِمَّنْ هَدَيْنَا وَاجْتَبَيْنَا إِذَا تُتْلَىٰ عَلَيْهِمْ آيَاتُ الرَّحْمَنِ

યા'ફ્રહકી ઓલાહસે, ઓર ઉનસે જિન્હેં હમને રાહ દી, ઓર યુન લિયા. જબ તિલાવત કી જાતી' ઉન પર રહમાનકી આયતેં

خَرُّوا سُجَّدًا وَسَبَّحُوا بِحَمْدِ رَبِّهِمْ ۝ فَخَلَفَ مِنْ بَدْوٍ مِّنْ بَعْدِهِمْ خَلْفٌ أَضَاعُوا الصَّلَاةَ

તો ગિર પડે સજ્દા કરતે હૂએ ઓર રોતે હૂએ (૫૮) ફિર જાનશીન હૂએ ઉનકે બા'દ કુછ નાખલફ, કિ નમાઝેં ગંવા દી

وَاتَّبَعُوا الشَّهْوَاتِ فَسَوْفَ يَلْقَوْنَ غَيًّا ۝ إِلَّا مَن تَابَ وَآمَنَ وَ

ઓર શહવતોંમેં લગ ગએ, તો અબ જલ્દ પાએંગે જહન્નમકી વાદી ગય્ઝકો (૫૯) મગર જિસને તૌબા કર લી ઓર ઈમાન સંભાલા ઓર

عَمِلَ صَالِحًا فَأُولَٰئِكَ يَدْخُلُونَ الْجَنَّةَ وَلَا يُظْلَمُونَ شَيْئًا ۝ جَدَّتْ

લિયાકતવાલે કામ કરને લગા, તો વોહ જાએંગે જન્નતમેં, ઓર ન અંધેર ક્રિયા જાએગા કુછ (૬૦) સદાબહાર

عَدْنِ الَّتِي وَعَدَ الرَّحْمَنُ عِبَادَهُ بِالْغَيْبِ ۝ إِنَّهُ كَانَ وَعْدُهُ

કે બાગ, જિસકા વા'દા ફરમાયા થા અલ્લાહ મહરબાનને અપને બન્દોંસે ગાએબાના. બિલાશુબહ ઉસકા વા'દા આ કર રહને

مَاتِيًّا ۝ لَا يَسْمَعُونَ فِيهَا لَغْوًا إِلَّا سَلَامًا وَلَهُمْ فِيهَا مَرْغَبٌ مِّن مَّا بُكْرُوا

વાલા હે (૬૧) ન સુનેંગે ઉસમેં ફઝૂલ બાત, બસ સલામ સલામ. ઓર ઉનકી રોઝી હે ઉસમેં સુબહો

وَعَشِيًّا ۝ تِلْكَ الْجَنَّةُ الَّتِي نُورِثُ مِنْ عِبَادِنَا مَن كَانَ تَقِيًّا ۝

શામ (૬૨) યહ જન્નત હે, જિસમેં રખેંગે હમ અપને બન્દોંસે ઉસે, જો ડરનેવાલા રહા (૬૩)

وَمَا نُنزِّلُ إِلَّا بِأَمْرِ رَبِّكَ لَهُ مَبْيُتَاتٌ لِّئِنَّا وَمَا خَلَقْنَا وَمَا بَيْنَ

“ઓર હમ, જિબ્રીલ, નહીં ઉતરતે, મગર આપકે પરવરદિગારકે હુકમસે. ઉસીકા હે જો હમારે સામને હે ઓર જો પીછે હે, ઓર જો ઉસ

ذٰلِكَ وَمَا كَانَ رَبُّكَ نَسِيًّا ۝ رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَيْنَهُمَا

કે દરમિયાન હે”, ઓર નહીં હે તુમ્હારા પરવરદિગાર ભૂલનેવાલા (૬૪) પાલનેવાલા આસ્માનોંકા ઓર ઝમીનકા, ઓર જો ઉનકે

فَاَعْبُدْهُ وَاصْطَبِرْ لِعِبَادَتِهِ هَلْ تَعْلَمُ لَهُ سَمِيًّا ۝ وَيَقُولُ الْإِنْسَانُ

દરમિયાન હે, તો ઉસકો મા'બૂદ માનો, ઓર જમે રહો ઉસકી ઈબાદત પર. ભલા કયા તુમ જાનતે હો ઉસકા કોઈ હમનામ (૬૫) ઓર જો ઈન્સાન બોલતા હે,

الرحمن ۵

الرحمن ۶

عِٰذَا مَاتُ كَسُوْفٌ اُخْرَجُ حَيًّا ۝۳۳ اَوْلَا يَدُّ كُرَالِ اِنْسَانٍ اَنَّا خَلَقْنٰهُ

કિ જબ મેં મર ચુકા, તો કયા અનકરીબ જિન્દા નિકાલા જાઉંગા (૬૬) કયા યાદ નહીં કરતા વોહ ઇન્સાન, કિ હમને ઉસકો પેદા કરમાયા

مِنْ قَبْلُ وَلَمْ يَكُ شَيْئًا ۝۳۴ فَوَرَبِّكَ لَنَحْشُرَنَّهُمْ وَالشَّيْطٰنِ ثُمَّ

પહલે પહલ, ઓર વોહ કુછ ભી ન થા (૬૭) હાં તુમ્હારે પરવરદિગારકી કસમ, હમ ઝરૂર હશર બરપા કરેંગે ઉનકા, ઓર શૈતાનોંકા, ફિર

لَنَحْضُرَنَّهُمْ حَوْلَ جَهَنَّمَ جِثِيًّا ۝۳۵ ثُمَّ لَنَنْزِعَنَّ مِنْ كُلِّ شِيْعَةٍ

ઉનકો હાજિર કરેંગે જહન્નમકે ગિર્દ ઘુટનોંકે બલ (૬૮) ફિર ઝરૂર નિકાલેંગે હમ હર હર શયઆસે,

اِيْتَهُمْ اَشَدُّ عَلَى الرَّحْمٰنِ عِتِيًّا ۝۳۶ ثُمَّ لَنَحْنُ اَعْلَمُ بِالَّذِيْنَ هُمْ

જો ઝ્યાદાસે ઝ્યાદા બેબાક હે, અલ્લાહ મહરબાન પર (૬૯) ફિર હમ તો જાનતે હી હેં ઉન્હેં જો વહાં

اَوْلٰى بِهَا صٰلِحِيًّا ۝۳۷ وَاِنْ مِّنْكُمْ اِلَّا وَاِرْدُهَآءٌ كَانِ عَلَى رِبِّكَ حَتْمًا

પહોંચનેકે ઝ્યાદા હકદાર હેં (૭૦) ઓર નહીં તુમ લોગોંસે કોઈ, મગર વહાં વારિદ હોનેવાલા, તુમ્હારે પરવરદિગારકા અટલ

مَّقْضِيًّا ۝۳۸ ثُمَّ نُنَجِّي الَّذِيْنَ اتَّقَوْا وَنَذَرُ الظَّالِمِيْنَ فِيْهَا جِثِيًّا ۝۳۹

ફેસલા હે (૭૧) ફિર બયા લે જાએંગે હમ જો ડરતા રહા, ઓર છોડ દેંગે અંધેરવાલોંકો ઉસમેં ઘુટનોંકે બલ (૭૨)

وَإِذْ اَتَيْنٰكَ عَلَيْهِمْ اٰيٰتِنَا بَيِّنٰتٍ قَالِ الَّذِيْنَ كَفَرُوْا لِلَّذِيْنَ اٰمَنُوْا

ઓર જબ તિલાવત કી જાતી હેં ઉન પર હમારી શૈશન આયતેં, તો બોલે જિન્હોંને ઇન્કાર કર રખા હે ઉન્હેં, જો માન ચુકે

اَيُّ الْفَرِيقَيْنِ خَيْرٌ مَّقٰمًا وَّ اَحْسَنُ نَدِيًّا ۝۴۰ وَكَمْ اَهْلَكْنَا قَبْلَهُمْ

હેં, કિ હમમેં તુમમેં કિસકા મકાન બેહતર હે, ઓર કિસકી મહફિલ આરાસ્તા હે (૭૩) ઓર કિતને તબકે બરબાદ કર દિયે હમને

مِّنْ قَرِيْنٍ هُمْ اَحْسَنُ اٰثًا وَّ رَجِيًّا ۝۴۱ قُلْ مَنْ كَانَ فِي الصَّلٰةِ

ઉનકે પહલે, કિ જો સાજો સામાન વ નુમાઈશમેં કરી અચ્છે થે (૭૪) કેહ દો કિ જો રહા ગુમરાહીમેં,

فَلْيَمْدُدْ لَهُ الرَّحْمٰنُ مَدًّا هٰٓءِ حَتّٰى اِذَا رَاوْا مَا يُوْعَدُوْنَ اِنَّا الْعٰدَابُ

તો ઢીલ દેતા હે ઉસકો ખુદાએ મહરબાન ખુબ... યહાં તક કિ જબ દેખ લિયા જિસકા ઉનસે વા'દા કિયા ગયા હે, ખ્વાહ અજાબ

وَ اِنَّا السَّاعَةُ فَسَيَعْلَمُوْنَ مَنْ هُوَ شَرٌّ مَّكَانًا وَّ اَضْعَفُ جُنْدًا ۝۴۲

ઓર ખ્વાહ કયામત, તો જલ્દ હી જાન લેંગે, કિ કિસકા મકાન સબસે બુરા, ઓર કિસકી પાર્ટી સબસે ઝ્યાદા કમઝોર હે (૭૫)

وَيَزِيْدُ اللّٰهُ الَّذِيْنَ اِهْتَدٰ وَّ اَهْتَدٰ وَ اَهْدٰى ط وَالْبَقِيٰتِ الصَّٰلِحٰتِ خَيْرٌ

ઓર બદાએ અલ્લાહ હિદાયત ઉનકી, જિન્હોંને રાહ પાલી. ઓર બાકી રહનેવાલી નેકિયાં ઝ્યાદા બેહતર હેં,

عِنْدَ رَبِّكَ ثَوَابًا وَخَيْرٌ مَّرَدًّا ﴿۷۴﴾ أَفَرَأَيْتَ الَّذِي كَفَرَ بِآيَاتِنَا وَ

تुम्हारे परवरदिगारके नजदीक घवाभमें, और निहायत पुब हें अ-जाममें (७६) तो क्या तुमने देभा कि जिसने ठ-कार कर दिया मेरी

قَالَ لَأَوْتِينَ مَالًا وَوَلَدًا ﴿۷۵﴾ أَظَلَمَ الْغَيْبِ أَمْ اتَّخَذَ عِنْدَ

आयतोंका और रींग मारी, कि मुजको उरर दिया जायेगा माल औवाह (७७) क्या वोड जंक आया गैबको, या ले रभा है पुदाये मडरभानके

الرَّحْمَنِ عَهْدًا ﴿۷۶﴾ كَلَّا سَنَكْتُبُ مَا يَقُولُ وَنَمُدُّكَ مِنَ الْعَذَابِ

यहां कोठ अहह (७८) हरगिन नहीं अब डम विभ लेते हें जो भकता है, और पुब दराज करेंगे डम उसका अजाभ

مَدًّا ﴿۷۷﴾ وَنَرِيثُهُ مَا يَقُولُ وَيَأْتِينَا فَرْدًا ﴿۷۸﴾ وَاتَّخَذُوا مِنْ دُونِ اللَّهِ

(७८) और डम हीरड जामे मालिक, जो वोड भकता है और वोड आ गया डमारे सामने तन्हा (८०) और बना लिया उन्होंने अल्लाहको छोड कर

الِهَةً لِّيَكُونُوا لَهُمْ عِزًّا ﴿۷۹﴾ كَلَّا سَيَكْفُرُونَ بِعِبَادَتِهِمْ وَيَكُونُونَ

मुकाभलेके कठ मा'बूह, ताकि वोड उनकी ठज्जत बन जाये (८१) हरगिन नहीं. भडोत जहद यड सारे पुन अपनी मा'बूहियतसे ठ-कार कर देंगे,

عَلَيْهِمْ ضِدًّا ﴿۸०﴾ أَلَمْ تَرَ أَنَّا أَرْسَلْنَا الشَّيَاطِينَ عَلَى الْكَافِرِينَ

और डो जामेंगे पुजरियोंके भिलाइ (८२) क्या तुमने नहीं देभा कि डमने भेजा शैतानोंको काफिरोंके पास, कि उन्हें पुब

تَوْرَهُمْ آرَاءًا ﴿۸१﴾ فَلَا تَعْجَلْ عَلَيْهِمْ إِنَّمَا نَعُدُّ لَهُمْ عَدًّا ﴿۸२﴾ يَوْمَ نَحْشُرُ

उभारते हें (८३) तो मत जहदी करो उन पर, डम भस उनकी मुदत शुमारी कर रहे हें (८४) जिस दिनके डम डशर

السَّاقِطِينَ إِلَى الرَّحْمَنِ وَقَدْ آوَوْا إِلَى السُّوقِ الْمَجْرُمِينَ إِلَى جَهَنَّمَ

करेंगे डरनेवालोंका, पुदाये रहमानकी तरफ वफदकी सूरतमें (८५) और डंका लगाअेंगे मुजरिभोंका जडनमकी तरफ

وَرَدًّا ﴿۸۳﴾ لَا يَبْلُغُونَ الشَّفَاعَةَ إِلَّا مَنِ اتَّخَذَ عِنْدَ الرَّحْمَنِ عَهْدًا ﴿۸۴﴾

प्यासे.. (८६).. न ठफितयार रभेंगे शकाअतका भजुज उनके, कि जिन्होंने ले लिया है पुदाये मडरभानके यहां कोठ अहह.. (८७)..

وَقَالُوا اتَّخَذَ الرَّحْمَنُ وَلَدًا ﴿۸۵﴾ لَقَدْ جِئْتُمْ شَيْئًا إِدًّا ﴿۸۶﴾ تَكَادُ السَّمَوَاتُ

और कुफार भड पडे कि "ठफितयार डिया पुदाये मडरभानके औवाहके" (८८) "यकीनन तुम भोस आअे भड भेहूदा भोस" (८९) "भस अब सारे आस्मान

يَتَفَطَّرْنَ مِنْهُ وَتَنْشَقُّ الْأَرْضُ وَتَخِرُّ الْجِبَالُ هَدًّا ﴿۸۷﴾ أَنْ دَعَوْا

इट ही परें ठस भातसे, और जमीन पाश पाश ही डो जाये, और सारे पडाड भिल्कुल ढा ही परें (९०) कि केड डाला

لِلرَّحْمَنِ وَلَدًا ﴿۸۸﴾ وَمَا يَتَّبِعُنِي لِلرَّحْمَنِ أَنْ يَتَّخِذَ وَلَدًا ﴿۸۹﴾ إِنَّ

पुदाये मडरभानके विये औवाह (९१) और नहीं जेभा है पुदाये मडरभानके विये कि ठफितयार इरमाये औवाह" (९२)

كُلُّ مَنْ فِي السَّمَوَاتِ وَالْأَرْضِ إِلَّا آتِيَ الرَّحْمَنَ عَبْدًا ۗ لَقَدْ

सारे जो आस्मानों और जमीनमें, नहीं हैं मगर आनेवाले भुदाये महरबानके यहाँ भन्दा हो कर (८३) उसने

أَحْصَاهُمْ وَعَدَّ لَهُمْ عَذَابًا ۗ وَكُلُّهُمْ أِتْيَاهُ يَوْمَ الْقِيَامَةِ فَرْدًا ۙ إِنَّ

बिलाशुभल उन्हेँ शुमारमें लेलिया और अेक अेकको गिन लिया (८४) और सबके सब छाजिर लेंगे अल्लाहके डुपूर कयामतके दिन तन्हा (८५) बेशक

الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ سَيَجْعَلُ لَهُمُ الرَّحْمَنُ وُدًّا ۗ فَإِنَّمَا

जो मान गये और वियाकतके काम किये, जल्द कर देगा उनके लिये भुदाये रहमान मलुबत (८६) तो हमने

يَسِّرُنَا لِبَلْسَانَكَ لِتُبَشِّرَ بِهِ الْمُتَّقِينَ وَتُنذِرَ بِهِ قَوْمًا لُدًّا ۙ وَكَمْ

आसान कर दिया कुरआनको तुम्हारी ज्बानमें, ताकि भुशाभवरी हो उसकी उरनेवालोंको, और उराओ उससे जगडावू लोगोंको (८७) और कितने

أَهْلَكْنَا قَبْلَهُمْ مِّنْ قَوْمٍ هَلْ يَحْسِبُونَ أَنَّهُمْ قَوْمٌ مِّنْكُمْ ۗ كَذَّبُوا

तबाह कर दिये हमने उनसे पहले तबके. क्या देपते हो उनमेंसे किसीको, या सुनते हो उनकी कुछ लनक (८८)

سُورَةُ طه ۲۰ مَكِّيَّةٌ ۙ

सूरअे ताहा मकिक्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात १ उ५ रुकूअ ८

طه ۱۰ مَا أَنْزَلْنَا عَلَيْكَ الْقُرْآنَ لِتَشْقَى ۖ إِلَّا تَذَكُّرًا لِّسَنٍ يُحْشَى ۖ

ता-हा... (१) नहीं नाजिल करमाया हमने तुम पर कुरआन, कि मशकतमें पडो (२) मगर वाअल है उसके लिये जो उरे (३)

تَنْزِيلًا مِّنْ خَلْقِ الْأَرْضِ وَالسَّمَوَاتِ الْعُلَى ۗ الرَّحْمَنُ عَلَى الْعَرْشِ

यह उतारना है उसकी तरफसे, जिसने पैदा करमाया जमीनको और सारे भुलन्द आस्मानोंको (४) भुदाये महरबानने अर्श पर

اسْتَوَى ۗ لَهُ مَا فِي السَّمَوَاتِ وَمَا فِي الْأَرْضِ وَمَا بَيْنَهُمَا وَمَا تَحْتَ

तवज्रोह करमाई (५) उसीका है जो कुछ आस्मानों, और जो कुछ जमीनमें है, और जो कुछ उनके दरमियान है, और जो कुछ

الترى ۖ وَإِنْ تَجْهَرُوا بِالْقَوْلِ فَوَاقِلٌ يَعْلَمُ السِّرَّ وَأَخْفَى ۗ اللَّهُ لَا إِلَهَ

तल्लुषरा है (६) और अगर ओरसे बोवो, तो षेर बोवो, क्यूंकि बिलाशुभल वोह तो जानता है हर छुपे ढकेको (७) अल्लाह, कोई मा'भूह नहीं

إِلَّا هُوَ ۗ الْأَسْمَاءُ الْحُسْنَى ۗ وَهَلْ أَتَاكَ حَدِيثُ مُوسَى ۖ إِذْ رَأَى

उसके सिवा. उसीके हैं सब अच्छे नाम (८) और क्या आई है तुम्हारे पास मूसाकी भात ..(९).. जभकि

نَارًا فَقَالَ لِأَهْلِهِ امْكُثُوا إِنِّي آنَسْتُ نَارًا لَّعَلِّي آتِيكُمْ مِنْهَا بِبَقَسٍ

देभा आगको, तो कडा अपनी अललियाको, कि "हउरो, मैंने आगको देभा है, लाअे देता हूँ तुम्हारे लिये उससे कोई चिंगारी,

تِلْكَ

ذِكْرُ

أَوْ أَجِدُ عَلَى النَّارِ هُدًى ۝۱۱ فَمَا أَتْبَغُهَا نُؤَدِي يُؤَسِّي ۝۱۲ إِنْى أَنَا رَبُّكَ

یا پاخانہ! آگ کی راہ (۱۰) یوں ہی کہ جب وہاں آئے، تو نیٹاکی گئی، کی “اے ماسا (۱۱) ہشک میں تومبارا

فَاخْلَعْ نَعْلَيْكَ إِنَّكَ بِأَلْوَادِ الْمُقَدَّسِ طَوًى ۝۱۳ وَأَنَا اخْتَرْتُكَ فَاسْتَمِعْ

۲۰ ہوں، پس توم اٹار دو اپنے جوتے کی توم مسکدس واہی توم میں ہو (۱۲) اور میں نے تومہیں یوں ہی، تو کان لگا کر سونو

لِمَا يُؤَخِّي ۝۱۴ إِنى أَنَا اللَّهُ لَا إِلَهَ إِلَّا أَنَا فَاعْبُدْنى وَأَقِمِ الصَّلَاةَ

جو وہی کیا جائے (۱۳) ہشک میں ہی اہلواہ ہوں، نہی کوئی ما’بڑ مہرے سوا، تو مہری پوجا کرو، اور پاہنہی کرو نہماکی

لِذِكْرِى ۝۱۵ إِنَّ السَّاعَةَ آتِيَةٌ أَكَادُ أَخْفِيهَا لِجِزَى كُلِّ نَفْسٍ بِمَا

مہری یادکے لیکھے (۱۴) ہشک کيامت آنےوالی ہی ہے، کریہ کریہ، میں اوسے چھپاؤ ہوں، کی ہدلا دیا جائے ہر اہک، جو

تَسْعَى ۝۱۶ فَلَا يَصُدُّكَ عَنْهَا مَنْ لَّا يُؤْمِنُ بِهَا وَاتَّبِعْ هَوًى فَتَرْدَى ۝۱۷

مہنات کرکے لاکھے (۱۵) تو نہ روک رہے تومہیں اوسسے وہاں، جو اوسکو نہی مانتا، اور گولام ہو گیا اپنی پواہشک، کی ہلواک ہو جائے (۱۶)

وَمَا تِلْكَ بِيَمِينِكَ يٰمُوسى ۝۱۸ قَالَ هى عَصَاى ءَأَتُوكُوا عَلَيْهَا

اور کیا ہے یہ تومہارے داہنے ہاتھ میں اے ماسا” (۱۷) ہولے “یہ مہرا اسا ہے، سہارا لگاتا ہوں اوس پر،

وَأَهْسُبُ بِهَا عَلَى عَمًى وَلى فِيهَا مَارِبٌ أُخْرى ۝۱۹ قَالَ أَلْقِهَا

اور پتے آجاتا ہوں اوسسے اپنی ہکرلیوں پر، اور مہرے اوسمیں اور ہلی کام ہوں” (۱۸) ہوکم دیا، کی “ڈال دو اوسکو

يٰمُوسى ۝۱۹ قَالَ لَقَدْ آذَىٰ حَيَّةٌ تَسْعَى ۝۲۰ قَالَ خُذْهَا وَلَا تَخَفْ

اے ماسا” (۱۹) تو اوسہیں ڈال دیا کی اسیانک وہاں ساپ ہے ہوں ڈال دیا (۲۰) ہوکم دیا، کی “اوسکو پکڑ لو اور مت ڈرو..

سَنُعِيدُهَا سِيرَتَهَا الْأُولى ۝۲۱ وَأَضْمُ يَدَكَ إِلَىٰ جَنَاحِى فَتَخْرِجُ

کی اہلی ہم ہوں ہارا کر ہوں اوسکی پهللی سیرت (۲۱) اور یکجا کرو اپنے ہاتھکو اپنے ہگلکی ترک، نیکلےگا

بِيضَاءٍ مِنْ غَيْرِ سَوْءٍ آيَةٍ أُخْرى ۝۲۲ لِنُرِيكَ مِنْ آيَاتِنَا الْكُبْرى ۝۲۳

سکھٹ، ہوں ہوں. ہوسری نیشانی (۲۲) تاکہ دیکھاؤ تومہیں اپنی ہلی ہلی نیشانیوںسے (۲۳)

أَذْهَبُ إِلَىٰ فِرْعَوْنَ إِنَّهُ طَغى ۝۲۴ قَالَ رَبِّ اشْرَحْ لى صَدْرِى ۝۲۵

یہلے جائے کیراؤنکے پاس کی وہاں سرکش ہو گیا ہے” (۲۴) ہوں کی “پرورہنگارا ہول دے مہرا اپنا سنا (۲۵) اور

يَسِّرْ لى أَمْرى ۝۲۶ وَأَحْلِلْ عُقْدَةً مِّنْ لِّسَانى ۝۲۷ يَفْقَهُوا قَوْلى ۝۲۸

آسان کر دے مہرے لیکھے مہرا کام (۲۶) اور ہول دے مہری زبانکی گيرہ (۲۷) کی لوگ سمجوں مہری ہولہی (۲۸) اور

اجْعَلْ لِي وَزِيرًا مِّنْ أَهْلِي ۗ هَرُونَ أَخِي ۖ اشْدُدْ بِهِ أَزْرِي ۖ

کر دے میرا وزیر میرے اپنوں سے (۲۷) ھاڑن میرے لباٹھکو (۳۰) تاکت دے उससे मेरी कमरको (۳۱)

وَاشْرِكْ فِيْ أَمْرِى ۗ كَىٰ نُسَبِّحَكَ كَثِيْرًا ۗ وَنَذْكُرَكَ كَثِيْرًا ۗ إِنَّكَ

और शरीके कार कर दे उन्हें मेरा (३२) कि हम लोग तेरी पाकी बोलते रहें भुब (३३) और तेरा जिक करते रहें बखत (३४) बेशक तू

كُنْتَ بِنَا بَصِيْرًا ۗ قَالَ قَدْ أُوتِيتَ سُؤْلَكَ يٰمُوسَىٰ ۗ وَقَدْ مَنَّآ

हमारा निगरां रहा है” (३५) जवाब दिया, कि “दिया गया तुमको तुम्हारा मुंड मांगा ऐ मूसा” (३६) और बेशक हम

عَلَيْكَ مَرَّةً أُخْرَىٰ ۗ إِذْ أَوْحَيْنَا إِلَىٰ أُمِّكَ مَا يُوحَىٰ ۗ إِنَّ أَعْيُنَ

ने अहसान इरमाया तुम पर अक बार और (३७) जबकि हमने बताया तुम्हारी मांको जे मताना था (३८) कि ठन

فِي التَّابُوتِ فَاقْدِرْ فِيْهِ فِي الْيَمِّ فَلْيَقْرَأِ الْيَمُّ بِالسَّاحِلِ يَأْخُذْهُ

को सन्दूकमें रभो, फिर सन्दूकको दरियामें डाल दो, फिर दरिया साहिल पर केंक दे, कि ले उसको

عَدُوِّي وَعَدُوْلَهُ ۗ وَالْقَيْتُ عَلَيْكَ حَبَّةٌ مِّمِّي ۗ وَلِتُصْنَعَ عَلَىٰ عَيْنِي ۗ

मेरा दुश्मन, और उनका भी दुश्मन. और डाल दिया मैंने तुम पर अपनी मखल्लत, और ताकि तुम बनाओ संवारे जाओ मेरी निगरानी में.. (३८)..

إِذْ تَسْتَشِيْ أَخْتِكَ فَتَقُوْلُ هَلْ أَدُلُّكُمْ عَلَىٰ مَن يَّكْفُرُ ۖ فَرَجَعْنَاكَ

जबकि यवीं तुम्हारी बहन, फिर बोली, कि “क्या मैं बता दूं तुम लोगोंको जे ठनकी परवरिश करें?” तो वौटा वाओ हम

إِلَىٰ أُمَّكَ كَىٰ تَقْرَأِ عَيْنُهَا وَلَا تَحْزَنُ ۗ وَوَقَلْتِ نَفْسًا فَتَجُنِّيْنَا كَفِيْرًا

तुमको तुम्हारी मां तक, कि ठंडी हों उनकी आंभें और रंज न पछोये... और तुमने मार डाला था अक शप्सको, फिर बया दिया हमने

الْعَمْرِ وَفَتْنِكَ فُتُوْنَا ۗ فَلَبِثْتَ سِنِيْنَ فِيْ أَهْلِ مَدْيَنَ ۗ ثُمَّ جِئْتَ

तुम्हें गमसे, और तुम्हारी हमने आलमाईश भुब कर ली... फिर ठहरे रहे तुम कठ साल मद्यनवालोंमें, फिर आओ तुम

عَلَىٰ قَدْرِ يُوسَىٰ ۗ وَأَصْطَنَعْنَاكَ لِنَفْسِيْ ۗ إِذْ هَبَّ آتَتْ وَآخُوكَ

पुप्ता सिन पर, ऐ मूसा (४०) और हमने कर दिया तुम्हें अपना (४१) ले जाओ तुम और तुम्हारे लबाठ

بِأَيْتِي وَلَا تَنِيَا فِيْ ذِكْرِيْ ۗ إِذْ هَبَّآ إِلَىٰ فِرْعَوْنَ إِنَّهُ طَغَىٰ ۗ فَقُوْلَا

मेरी निशानियोंको और सुस्ती न करना मेरी यादमें (४२) जाओ फिरऔन तक कि वोह सरकश हो युका है (४३) “फिर बोवो

لَهُ قُوْلًا لَّيْنًا لَعَلَّ يَتَذَكَّرُ أَوْ يَحْشَىٰ ۗ قَالَ رَبَّنَا إِنَّنَا لَمِنَ الْفٰرِغِ

उसे नर्म बोली, कि वोह नसीहत कभूल करे या डरसे काम ले” (४४) बोले “परवरदिगारा हम डरते हैं कि ज़्यादाती करे

عَلَيْنَا أَوْ أَنْ يَطْغَى ۝ قَالَ لَا تَخَافَا إِنِّي مَعَكُمَا أَسْعُرُ وَأَنَا سِرٌّ ۝

ہم پر، یا سرکش ہو گا ہے” (۴۶) ہضم دیا “کی ڈرو نہ،” میں تمہارے ساتھ ہوں، سب سناتا دہکتا ہوں (۴۷)

فَأْتِيَهُمْ فَقُولَا إِنَّا رَسُولَا رَبِّكَ فَأَرْسِلْ مَعَنَا بَنِي إِسْرَائِيلَ وَلَا

تو تم دونوں وہاں جاؤ، کہہ دو کہ ہم تمہارے پروردگار کے رسول ہیں، تو انہیں ہماریساتھ اپنی قوموں کو.. اور انہیں

تُعَذِّبُهُمْ قَدْ جِئْنَاكَ بِآيَةٍ مِنْ رَبِّكَ وَالسَّلَامُ عَلَيَّ مِنَ التَّبَعِ

دہم نہ دے۔ بے شک ہم لائے ہیں تمہارے پاس تمہارے پروردگار کی نشانی، اور سلام ہے اس پر جس نے پیروی کی

الْهُدَى ۝ إِنَّا قَدْ أُوحِيَ إِلَيْنَا أَنَّ الْعَذَابَ عَلَى مَنْ كَذَّبَ وَتَوَلَّى ۝

سیدھے (۴۸) ہم، تو ہماری طرف سے دہکتا ہے، کی وجہ سے اس پر ہے جس نے جھوٹا کہا اور پیروی کی (۴۹)

قَالَ فَمَنْ رَبُّكُمْ يَا مُوسَى ۝ قَالَ رَبُّنَا الَّذِي أَعْطَى كُلَّ شَيْءٍ

کہا، کہ “کیسے ہے تمہارے پالنے والے کا نام؟” (۵۰) جواب دیا کہ “ہمارے پالنے والے کا نام ہے جس نے دیا ہے ہر چیز کو

خَلَقَهُ ثُمَّ هَدَى ۝ قَالَ فَمَا بَالُ الْقُرُونِ الْأُولَى ۝ قَالَ عَلَّمَاهُمْ

اس کی سورت، کہہ دو “کیسے ہے تمہارے پالنے والے کا نام؟” (۵۱) جواب دیا “کیسے ہے تمہارے پالنے والے کا نام؟” (۵۲)

رَبِّي فِي كِتَابٍ لَا يَضِلُّ رَبِّي وَلَا يَنسَى ۝ الَّذِي جَعَلَ لَكُمْ

میرے پروردگار کے پاس ہے ایک کتاب میں۔ نہ بھولتا ہے میرے پروردگار، نہ بھولتا ہے” (۵۳) جس نے بنا دیا تمہارے لیے

الْأَرْضَ مَهْدًا وَأَوْسَلَ لَكُمْ فِيهَا سُبُلًا وَأَنْزَلَ مِنَ السَّمَاءِ مَاءً

زمین کو سیدھے، اور پانی کر دیا تمہارے لیے اس میں کئی راستے، اور اتارا آسمان سے پانی۔

فَأَخْرَجْنَا مِنْهَا نَخْلًا مِمَّا تَبَاتُ شَجَرَاتُهَا وَأُرْعَا أَعْيُنُكُمْ إِن

کیسے نکالا ہم نے اس کے سبب سے جڑے، پتوں سے (۵۴) کیسے نکالا ہم نے اس کے سبب سے جڑے، پتوں سے (۵۴)

فِي ذَلِكَ لآيَاتٍ لِّأُولِي النَّهْيِ ۝ وَمِنهَا خَلَقْنَاكُمْ وَفِيهَا نُعِيدُكُمْ وَ

اس میں نیشانیوں ہیں اٹھانے والوں کے لیے (۵۵) اسی زمین سے ہم نے تم کو پیدا کر دیا اور اسی میں دوبارہ کرے گا ہم تمہیں، اور

مِنْهَا نُخْرِجُكُمْ تَارَةً أُخْرَى ۝ وَلَقَدْ آتَيْنَا كُلَّهَا كَذِّبًا وَ

اسی سے نکالیں گے ہم تمہیں دوبارہ (۵۶) اور بے شک دیکھا دیا ہم نے اسے اپنی ساری نیشانیوں، کہہ دو (۵۷) جھوٹا کہا اور

إِنِّي ۝ قَالَ أَجِئْتَنَا لِلتَّخْرِجَاتِ مِنْ أَرْضِنَا بِسِحْرِكِ يَا مُوسَى ۝ فَلَمَّا تَبَيَّنَكَ

میں نے (۵۸) کہا “آج میں تمہیں نکالنے کے لیے تمہاری زمین سے تمہاریساتھ اپنیساتھ آیا ہوں؟” (۵۹) تو ہم (۶۰) لائے

بِسِحْرِ مِثْلِهِ فَأَجْعَلْ بَيْنَنَا وَبَيْنَكَ مَوْعِدًا إِلَّا تَخْلُفُ مَخْنٌ وَلَا

गे तुम तक जादू ऐसा ही, तो कर दो हमारे और अपने दरमियान अंक वक्तका वा'दा, कि न हम उसके भिदाई करें और न

أَنْتَ مَكَانًا سَوَى ٥٨ قَالَ مَوْعِدُكُمْ يَوْمَ الزَّيْنَةِ وَأَنْ يُخَشِرَ النَّاسُ

तुम, हमवार मैदानमें (५८) जवाब दिया कि तुम्हारे वा'देका वक्त मेलेका दिन है, और यह कि लोग धकड़ा किये जायें

طَمَعِي ٥٩ فَتَوَلَّى فِرْعَوْنُ جَمْعَ كَيْدِهِ ثُمَّ آتَى ٦٠ قَالَ لَهُمْ مُوسَى

दिन यहते यहते (५९) तो लौटा फिरऔन, फिर यकज्रा किया अपना दांव, फिर आया (६०) र्छन सबको भूसाने कडा,

وَيَلِّكُمْ لَا تَقْتَرُوا عَلَى اللَّهِ كَذِبًا فَيُسْحِتَكُمْ بِعَذَابٍ وَقَدْ خَابَ

कि तुम्हारी भराभी हो, मत गढो अदवाड पर जूट, कि तभाड इरमादे तुम्हें अजाबसे. और भेशक नामुराद रडा

مَنْ أَفْتَرَى ٦١ فَتَنَّا زَعْوًا أَمْ لَهُمْ بَيْنَهُمْ أَسْرٌ وَالنَّجْوَى ٦٢ قَالُوا

जिसने धकितरा किया (६१) फिर भोल यालकी अपने मुआमलेमें बाडम, और पोशीदा भश्वरा किया (६२) भोले,

إِنْ هَذَا مِنْ لَسِحْرِنِ يُرِيدُنَ أَنْ يُخْرِجَكُمْ مِنْ أَرْضِكُمْ بِسِحْرِهِمَا

कि “यड दोनों जादूगर हैं, याडते हैं कि निकाल दें तुम्हें तुम्हारी अराजीसे अपने जादूसे,

وَيَذَّهَبًا بِطَرِيقَتِكُمُ الْمُثَلَّى ٦٣ فَاجْمِعُوا كَيْدَكُمْ ثُمَّ اتُّوَصَفَاءُ

और भिटाहें तुम्हारे धीन शरीकको” (६३) तो धकड़ा कर दो अपनी अपनी तरकीब, फिर आओ परे लगा कर,

وَقَدْ أَقْلَحَ الْيَوْمَ مَنْ اسْتَعَلَى ٦٤ قَالُوا يَا مُوسَى إِمَّا أَنْ تُلْقَى وَاقًا

और कामियाब आज वोड रडा जो भड गया (६४) सब भोले, कि “अै मूसा, या तुम डालो या डम

أَنْ تَكُونَ أَوَّلَ مَنْ أَلْقَى ٦٥ قَالَ بَلِ الْقَوْمُ فَإِذَا جِبَالُهُمْ وَ

लोग पहले डालें” (६५) भोले “भालि तुम्ही लोग डालो,” तो अचानक उनकी रस्सियां और

عَصِيْبُهُمْ يُخَيَّلُ إِلَيْهِ مِنْ سِحْرِهِمْ أَنَّهَا تَسْعَى ٦٦ فَأَوْجَسَ فِي نَفْسِهِ

छडियां, उन्हे भयाव डुवा उन लोगोंके जादूसे, कि दौडती हैं (६६) तो जिजके अपने दिलमें

خَيْفَةً مُوسَى ٦٧ قُلْنَا لَا تَخَفْ إِنَّكَ أَنْتَ الْأَعْلَى ٦٨ وَالَّذِي مَأْتِي

भौकसे मूसा (६७) डमने इरमाया कि मत डरो, भिलाशुभड तुम्ही गाविभ हो (६८) और डाल दो जो तुम्हारे

يَمِينِكَ تَلْقَفُ مَا صَنَعُوا إِنَّمَا صَنَعُوا كَيْدٌ سِحْرٌ ط وَلَا يُفْلِحُ

दाडिने डायमें हैं, कि निगल जाये जो र्छन लोगोंने बनाया है, उन्होंने जो कुछ बनाया जादूगरकी तरकीब है. और नही कामियाब

السَّاحِرِ حَيْثُ أَتَى ۵۹ قَالَتِي السَّحْرَةُ سُجَّدًا قَالُوا أَمَّا بِرَبِّ

હોતા જાદૂગર કહી આએ (૬૯) તો ડાલ દિયે ગએ સારે જાદૂગર સજદા કરતે હૂએ, બોલે સબ, કિ “માન ગએ હમ

هُرُونَ وَمُوسَى ۶۰ قَالَ أَمْنْتُمْ لَهُ قَبْلَ أَنْ أَدْنَى لَكُمْ إِنَّهُ

હારન વ મૂસાકે પરવરદિગારકો” (૭૦) વોહ બોલા, કિ “તુમ ઉન્હે માન ગએ ? કબલ ઇસકે કિ મેં ઇજાઝત હૂં તુમ્હે. બેશક

لَكِبِيرُكُمْ الَّذِي عَلَّمَكُمُ السِّحْرَ ۶۱ فَلَا قُطْعَانَ أَيْدِيكُمْ وَأَرْجُلَكُمْ

યહ ઝરૂર તુમ્હારા બડા હૈ, જિસને તુમકો જાદૂ સિખાયા. તો ઝરૂર કાદૂંગા તુમ્હારે હાથ ઓર પાંવ,

مِنْ خَلْفٍ وَلَا وُصَلْبَيْكُمْ فِي جُدُوعِ النَّخْلِ وَتَتَعَلَّسْنَ آيُنَا

એકકા દાહિના દૂસરેકા બાયાં, ઓર ઝરૂર ફાંસી દૂંગા તુમ્હે બજૂરકે દરખ્તોકે હુંડ પર. ઓર ઝરૂર જાન લોગે તુમ, કિ હમ

أَشَدُّ عَدَاوَةً وَأَبْقَى ۶۲ قَالُوا لَنْ نُؤْتِيَكَ عَلَى مَا جَاءَنَا مِنَ الْبَيِّنَاتِ

મેં કિસકા અઝાબ ઝયાદા સખ્ત ઓર દેરપા હૈ” (૭૧) સબને જવાબ દિયા, “કિ હમ હરગિઝ ન તરજીહ દેંગે તુએ ઇસ પર જો આ ગઈ હૈં હમારે

وَالَّذِي فَطَرَنَا فَاقْضِ مَا أَنْتَ قَاضٍ إِنَّمَا تَقْضِي هَذِهِ الْحَيَاةَ

પાસ નિશાનિયાં. કસમ હૈ ઉસકી જિસને હમેં પેદા ફરમાયા, કિ તૂ કર લે જો તુએ કરના હો, તૂ બસ ઇસી દુન્યાવી ઝિન્દગી હીમેં કરેગા

الدُّنْيَا ۶۳ إِنَّا أَمَّا بِرَبِّنَا لِيَغْفِرَ لَنَا خَطِيئَاتِنَا وَمَا أَكْرَهْتَنَا عَلَيْهِنَّ مِنَ

(૭૨) બેશક હમ માન ગએ અપને પરવરદિગારકો, કિ બખ્શ દે હમારી ખતાએ, ઓર જિસ જાદૂ પર તૂને હમેં મજબૂર કિયા થા,

السِّحْرِ وَاللَّهُ خَيْرٌ وَأَبْقَى ۶۴ إِنَّهُ مَنْ يَأْتِ رَبَّهُ مُجْرِمًا فَإِنَّ لَهُ

ઓર અલ્લાહ બેહતર હૈ ઓર હમેશા રહનેવાલા હૈ” (૭૩) બેશક વોહ જો આએગા અપને પરવરદિગારકે પાસ મુજરિમ, તો બિલાશુબહ ઉસી

جَهَنَّمَ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَى ۶۵ وَمَنْ يَأْتِهِ مُؤْمِنًا قَدْ عَمِلَ

કે લિયે જહન્નમ હૈ, ન મરે ઉસમેં ઓર ન જિયે (૭૪) ઓર જો આએગા ઉસકે પાસ માનતા હુવા, કિ લિયાકતકે કામ

الصَّالِحَاتِ فَأُولَئِكَ لَهُمُ الدَّرَجَاتُ الْعُلَى ۶۶ جَدَّتْ عَدْنٌ تَجْرِي

કર ચુકા હૈ, તો ઉન્હીકે લિયે બુલન્દ દરજે હૈં (૭૫) સદા બહારકા બાગ, બેહતી હૈં

مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا ۶۷ وَذَلِكَ جَزَاءُ مَنْ تَزَكَّى ۶۸

જિનકે નીચે નહરેં, ઉસમેં હમેશા રહનેવાલે. યહ ખવાબ હૈ ઉસકા કિ પાકીઝા હો ગયા (૭૬)

وَلَقَدْ أَوْحَيْنَا إِلَى مُوسَى أَنِ اسْرِ بِعِبَادِي فَاصْرَبْ لَهُمْ

ઓર વાકેઆ યહ હુવા કિ હમને વહી ભેજ મૂસાકી તરફ, કિ રાતોં રાત નિકાલ લે જાઓ મેરે બન્દોંકો, યુનાન્ચે ચાલૂ કર દો ઉનકે

طَرِيفًا فِي الْبَحْرِ يَبَسًا لَا تَخَفُ دَرَكًا وَلَا تَخْشَى ۝ فَاتَّبِعْهُمْ

विये अंक भुशक रास्ता दरियामें. न तुम्हें डर होगा कि किसीके हाथ लगो, और न भतरा होगा (७७) फिर पीछा किया उन

فَرَعُونَ بِجُنُودِهِ فَغَشِيَهُمْ مِّنَ الْيَوْمِ مَا غَشِيَهُمْ ۝ وَأَصْلٌ

लोगोंका फिरऔनने अपने लश्करियोंके साथ, तो उनके सरसे ढीया हो गया दरिया, जो होना था (७८) और गुमराह कर दिया

فَرَعُونَ قَوْمَهُ وَمَا هَدَى ۝ يَبْنَىٰ إِسْرَائِيلَ قَدْ أَجْبَيْتَكُمْ

फिरऔनने अपनी कौमको, और राह न दिभाई (७९) और बनी इस्राईल, बिलाशुभह बयाया हमने तुमको

مِّنْ عَدُوِّكُمْ وَوَعَدْنَاكُمْ الْجَانِبَ الْأَيْمَنَ وَنَزَّلْنَا عَلَيْكُمُ

तुम्हारे दुश्मनसे, और वा'दा इरमाया हमने तुम्हें कोडे तूरके दाहिनी ज़ानिभका, और उतारा हमने तुम पर

الْمَنَ وَالسَّلَامَ ۝ كَلِمًا مِّنْ طَيِّبَاتٍ مَا رَزَقْنَاكُمْ وَلَا تَطْغَوْا

मन व सल्वा (८०) कि भाओ पाकीजा थीजें, जो हमने रोजी इरमाई तुम्हें, और न सरकशी करो

فِيهِ فَيَجِلَّ عَلَيْكُمْ غَضَبِي وَمَنْ يَجِلَّ عَلَيْهِ غَضَبِي فَقَدْ

उसमें, कि उतर पडे तुम पर मेरा गज़ब. और जिस पर उतर पडे मेरा गज़ब, तो वोह

هُوَ ۝ وَإِنِّي لَغَفَّارٌ لِّسَن تَابٍ وَامِنَ وَعَمِلَ صَالِحًا ثُمَّ

उज़र गिरा (८१) और भेशक में उज़र मख़िरत इरमानेवाला हूं जिसने तोभाकी और मानने लगा, और वियाकतके काम किये, फिर

أَهْتَدَى ۝ وَمَا أَعْجَلَكَ عَنْ قَوْمِكَ يٰمُوسَىٰ ۝ قَالَ هُمْ

राह पर काईम रहा (८२) और किसने जल्दी कराई तुमसे अपनी कौमसे ? और मूसा (८३) अर्ज किया, कि वोह यह

أَوْلَاءِ عَلَىٰ أَثَرِي وَعَجِلْتُ إِلَيْكَ رَبِّ لِتَرْضَىٰ ۝ قَالَ فَإِنَّا

मेरे नकशे कदम पर हें, और मैं जल्दी हाज़िर हो गया तेरे हुज़ूर परवरदिगारा, कि तू भुश हो जाये (८४) इरमाया हमने तो

قَدْ فَتَنَّا قَوْمَكَ مِنْ بَعْدِكَ وَأَضَلَّهُمُ السَّامِرِيُّ ۝ فَرَجَعَ

आजमाया तुम्हारी कौमको तुम्हारे भा'द, और उन्हें सामरीने गुमराह कर दिया (८५) तो लौटे

مُوسَىٰ إِلَىٰ قَوْمِهِ غَضْبَانَ أَسِفًا ۝ قَالَ يَقَوْمِ أَلَمْ يَعِدْكُمْ

मूसा अपनी कौमकी तरफ़, गुस्सेमें लभरे, अफ़सोस करते.. बोले और कौम ! क्या नहीं वा'दा इरमाया तुमसे

رَبُّكُمْ وَعَدَّ أَحْسَنَ أَفْطَالٍ عَلَيْكُمُ الْعَهْدُ أَمْ أَرَادْتُمْ أَن

तुम्हारे परवरदिगारने अच्छा वादा ?.. तो क्या तुम पर वकते मुकररसे ज़माना ज़यादा लम्बा हो गया ? या तुम्हारा ज़यादा, कि

يَجِلُّ عَلَيْكُمْ غَضَبٌ مِّن رَّبِّكُمْ فَأَخْلَفْتُم مَّوْعِدِي ۝۸۶ قَالُوا

উতর পড়ে তুমি পর তুম্বারে রবকা গজব ? বিছাড়া তুমি মেরে বা'দেকে ঝিলাফ্ কিয়া (৮৬) সৰ্ব্ব ঠাওলে

مَا أَخْلَفْنَا مَوْعِدَكَ بِمَلِكِنَا وَلَكِنَّا حَمِلْنَا آؤْرَارًا مِّن زِينَةِ

কি বা'দা ঝিলাফ্ কি ডমনে অপনে ঐপ্তিয়ারসে নহী কী. ডাং উঠবাওে গঅে ডমসে ঠাও ঐস কৌমকে গডনেকে,

الْقَوْمِ فَقَدْ فَنَاهَا فَكَذَلِكَ أَلْقَى السَّامِرِيُّ ۝۸۷ فَأَخْرَجَ لَهُمْ عَجَلًا

তো ডমনে বোড সৰ্ব্ব ডাল দিযে, ফির ঐস তরডসে ডালা কুছ সামরীনে (৮৭) তো নিকালা সৰ্ব্বকে লিযে অেক বচুডা,

جَسَدًا آلَهُ خُورًا فَقَالُوا هَذَا آلُ الْهَكْمِ وَاللَّهُ مُوسَى ه فَتَسَى ۝۸۸

মডল বেজানকা খড, গায়কী ঠাওলী ঠাওলতা, তো বোড কেডনে লগে কি যড হে তুম্বারা মা'বুদ, অর মূসাকা মা'বুদ, মূসাকা তো মূল গঅে (৮৮)

أَفَلَا يَرَوْنَ أَلَّا يَرْجِعُ إِلَيْهِمْ قَوْلًا وَلَا يَمْلِكُ لَهُمْ ضَرًّا وَلَا

তো ক্যা উনকো নহী সূজতা কি ন বোড কিসী ঠাতকা জবায দে. অর ন ঐপ্তিয়ার রখে উনকে নুক্ষানকা, ন

نَفْعًا ۝۸۹ وَلَقَدْ قَالَ لَهُمْ هُرُونٌ مِّن قَبْلُ يَقَوْمِ إِنَّمَا فُتِنْتُمْ

নক্ষানকা (৮৯) অর ঝিলাশুভল কডা থা উনহে ডাউননে পডলেসে, কি অে কৌম বস যড তুম্বারা আডমাঠশকী

بِهِ وَإِنَّ رَبَّكُمُ الرَّحْمَنُ فَاتَّبِعُونِي وَأَطِيعُوا أَمْرِي ۝۹۰ قَالُوا لَنْ

গঠ হে. অর ঠেশক তুম্বারা পরবরদিগার মুদাওে মডরবান হে, তো মেরে পেরব রখি অর মেরা ডুকম মানতে রখি (৯০) উনহে জবায

نُبْرِحَ عَلَيْكَ عَكْفَيْنِ حَتَّى يَرْجِعَ إِلَيْنَا مُوسَى ۝۹۱ قَالَ يُضِرُّونَ

দিয়া, কি ডম ঐস পর আসন লগাওে রহেগে, যডাং তক কি মূসাকা বাপস ডাং ডমারী তরফ (৯১) মূসানে কডা, কি অে ডাউন তুম

مَا مَنَعَكَ إِذْ رَأَيْتَهُمْ ضَلُّوا ۝۹۲ أَلَّا تَتَّبِعَنِ أَفَعَصَيْتَ أَمْرِي ۝۹۳

কো কিস থীওনে রোকা? জবকি তুমি উনকো ডেমা কি গুমরাড ডাওে হে (৯২) কি মেরে পীछে ন আ গঅে, তো ক্যা তুমি মেরে ডুকমকো নহী মানা? (৯৩)

قَالَ يَبْنَؤُورَةً لَا تَأْخُذُ بِحَيَاتِي وَلَا بِرَأْسِي إِنِّي خَشِيتُ أَن تَقُولَ

বোড ঠাওলে, “কি মেরে মাং জাওে ন মেৰী দাডী পকডো অর ন সরকে ঠাল, মেঁ তো ডরা কি

تَقُولُ فَرَّقْتَ بَيْنَ بَنِي إِسْرَائِيلَ وَلَمْ تَرْقُبْ قَوْلِي ۝۹۴ قَالَ فَمَا

আপ কহেগে, কি তুমি ঠনী ঐসরাইলমেঁ কুট ডাল দী, অর মেরে কৈসলেকা ঐন্তজার নহী কিয়া’ (৯৪) বোড ঠাওলে, কি “তেরা

خَطْبُكَ يُسَامِرِيُّ ۝۹۵ قَالَ بَصُرْتُ بِمَا لَمْ يَبْصُرُوا بِهِ فَقَبَضْتُ

ক্যা মুআমলা হে অে সামরী?” (৯৫) জবায দিয়া, কি “মেঁ নে ডেখ লিযা জে ঐন লোগোনে নহী ডেমা, তো মেঁনে অেক মুদী

قَبْضَةً مِّنْ أَثَرِ الرَّسُولِ فَنَبَذْتُهَا وَكَذَلِكَ سَوَّلْتِ لِي نَفْسِي ﴿۹۷﴾

”بمردہ، فرشتہ کے نشانہ کدم سے، تو اُسکو چھوڑ دیا، اور یوں ہی اسی لگا مہرے جو کہ“ (۷۷)

قَالَ فَادْهَبْ فَإِنَّ لَكَ فِي الْحَيَاةِ أَنْ تَقُولَ لَا مِسَاسَ ۗ وَإِنَّ لَكَ مَوْعِدًا لَّنْ مُّخَلَّفَةً ۚ وَانظُرْ إِلَى إِلٰهِكَ الَّذِي ظَلْتَ

”ہو، کہ “تو دھڑو، کہ تیرا کام اِس جینڈہ میں یل لے کہ کڈتا کیرے کہ موزے لای ن لگانا۔ اور

عَلَيْهِ عَاكِفًا لَّكَرْوَنَةً ثُمَّ لَنَسْفَةً فِي إِلٰهِنَا نَسْفًا ۚ ﴿۹۸﴾

بیلایو لڈ تیرے لیرے اےک واکہا دین ہے، کہ تالوا ن جالوگا، اور ڈہہ اہنے لوتکو جس پر لول

إِلٰهِكُمْ إِلٰهُ الَّذِي لَدَالِهِ الْآلٰهُ وَوَسِعَ كُلَّ شَيْءٍ عِلْمًا ۚ ﴿۹۸﴾

آاسن لگا اے یا۔ کہ لڈ اِسکو کڈ دے، کیر اِسکی لاک ہلہر کر لڈا دے دیریاں“ (۷۸) لڈ

كذٰلِكَ نَقُصُّ عَلَيْكَ مِنْ أَنْبَاءٍ مَّا قَدْ سَبَقَ ۗ وَقَدْ آتَيْنَاكَ

تولڈارا ما’لڈ سیک اڈواڈ ہے، کہ لڈی کوڈ لولنےکے کابل اِسکے سیرا، ہر لیرا لڈر لولکو اڈہمہ (۷۷)

مِن لَدُنَّا ذِكْرًا ۚ مَن أَعْرَضَ عَنْهُ فَإِنَّهُ يَحْمِلُ يَوْمَ الْقِيٰمَةِ

اُسی تارڈ لڈ آالیر کرے ہے تول پر واکےآات لول لولر لول۔ اور ہلشک دیرا لڈنے تول

وِزْرًا ۚ خَلِيدِينَ فِيهِ ۗ وَسَاءَ لَهُمْ يَوْمَ الْقِيٰمَةِ حِمْلًا ۚ ﴿۹۹﴾

اہنے تارڈ سے لڈا لڈک (۷۷) کہ جسنے ہرلہکی اِس سے، تول ولڈ اڈا اولا کڈا لڈتکے دین

يُنْفَخُ فِي الصُّورِ وَنَحْشُرُ الْجُرْمِينَ يَوْمَئِذٍ رُّسُلًا ۚ يَتَخَفَتُونَ

لول (۱۰۰) لڈشا رڈنےوالا اِسہم۔ اور کیتنا لورا ہے اُنکا کڈا لڈتکے دین لول (۱۰۱) جس دین کہ

بَيْنَهُمْ إِنْ لَبِثْتُمْ إِلَّا عَشْرًا ۚ مَن كَانَ أَعْلَمُ بِمَا يَقُولُونَ إِذْ يَقُولُ

کڈا جالوگا سورہم، اور اڈا اےگے لڈ مولرلہکو اِس دین لولہ آاہے (۱۰۲) کڈکڈا

أَمْثَلُهُمْ طَرِيقَةً إِنْ لَبِثْتُمْ إِلَّا يَوْمًا ۚ وَيَسْأَلُونَكَ عَنِ الْجِبَالِ

لڈہم، کہ تول لول لڈی لڈے، مگر دس دین (۱۰۳) لڈ لول جالنے ہے لول ولڈ کڈے، لول کڈے اُنکا

فَقُلْ يَسْفَهَا رَّبِّي نَسْفًا ۚ فَيَذَرُهَا قَاعًا صَفْصَفًا ۚ لَا تَرَىٰ

سہ سے لڈا لال لولکڈ، کہ لڈی رلکے مگر اےک دین (۱۰۴) اور دیرلڈت کرے ہے تول سے لڈا لڈکی،

تول لول لڈی کہ اڈا دے اُنکی ہرا لولر دیرلڈر، رےآ رےآ (۱۰۵) کیر لول دے اُن لہلہکو لڈ پر لولر (۱۰۶) ن دہلول

فِيهَا عَوْجًا وَلَا أَمْتًا ۖ يَوْمَئِذٍ يَتَّبِعُونَ الدَّاعِيَ لَا عَوَجَ لَهُ ۖ

ઉસમેં કોઈ ઘાટી, ન ટીલા (૧૦૭) ઉસ દિન પીછે પીછે ચલેંગે પુકારનેવાલેકે બગેર, કિસી ઇન્ધરાકકે.

وَحَشَعَتِ الْأَصْوَاتُ لِلرَّحْمَنِ فَلَا تَسْمَعُ إِلَّا هَمْسًا ۚ يَوْمَئِذٍ

ઓર પસ્ત હો ગઈ આવાઝે ખુદાએ મહરબાનકે લિયે, તો ન સુનોગે, મગર સાએ સાએ (૧૦૮) ઉસ દિન

لَا تَنْفَعُ الشَّفَاعَةُ إِلَّا مَنْ أِذِنَ لَهُ الرَّحْمَنُ وَرِضَىٰ لَهُ قَوْلًا ۚ

ન કામ આએગી શકાઅત, મગર વોહ જિસકો ઇજાઝત બાશ દી ખુદા એ મહરબાનને, ઓર વોહ જિસકી બાત પસન્દ ફરમાઈ ઉસને (૧૦૯)

يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يُحِيطُونَ بِهِ عِلْمًا ۚ وَ

વોહ જાને જો કુછ ઉનકે સામને હે ઓર જો કુછ ઉનકે પીછે હે, ઓર વોહ લોગ નહીં ઘેર સકતે ઉસકો ઇલ્મમેં (૧૧૦) ઓર

عَدَّتِ الْوُجُوهُ لِلْحَيِّ الْقَيُّومِ ۖ وَقَدْ خَابَ مَنْ حَمَلَ ظُلْمًا ۚ وَ

જુક પડે સારે ચેહરે ઉસ હચ્યુ કચ્યુમકે લિયે. ઓર બેશક નાકામ રહા જિસને અંધેરા ઉઠાયા (૧૧૧) ઓર

مَنْ يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا يَخْفُ ظُلْمًا ۚ وَلَا

જો કરે લિયાકત મન્દિયાં ઓર વોહ માનનેવાલા ભી હે, તો ઉસકો કોઈ ખોફ નહીં હોગા કિસી અંધેરકા, ઓર

هَضْمًا ۚ وَكَذَلِكَ أَنْزَلْنَاهُ قُرْآنًا عَرَبِيًّا وَصَرَّفْنَا فِيهِ مِن

ન નુક્સાનકા (૧૧૨) ઓર ઇસ તરહ ઉતારા હમને ઇસકો કુરઆન અરબી ઝબાનમેં, ઓર તરહ તરહસે બયાન ફરમાયા ઇસ

الْوَعِيدِ لَعَلَّهُمْ يَتَّقُونَ أَوْ يُحَدِّثُ لَهُمْ ذِكْرًا ۚ فَتَعَالَى اللَّهُ

મેં અઝાબકો, કિ વોહ ખોફ ખાએ, યા પેદા કર દે ઇનમેં કુછ સોચ (૧૧૩) તો સબસે બાલા હે અલ્લાહ,

السَّلْبُ الْحَقُّ ۗ وَلَا تَعْجَلْ بِالْقُرْآنِ مِن قَبْلِ أَنْ يُقْضَىٰ إِلَيْكَ

સચ્ચા બાદશાહ. ઓર જલ્દી મત કિયા કરો કુરઆનમેં, ઇસસે પહલે કિ પૂરી કર દી જાએ તુમહારી તરફ

وَحْيِهِ ۚ وَقُلْ رَبِّ زِدْنِي عِلْمًا ۚ وَلَقَدْ عَاهَدْنَا إِلَىٰ آدَمَ مِن

ઉસકી વહી. ઓર દુઆ કરો કિ પરવરદિગારા જ્યાદા દે મુજે ઇલ્મ (૧૧૪) ઓર બેશક તાકીદ કી થી હમને આદમકો ઇસસે

قَبْلِ فَنَسَىٰ وَلَمْ يُحْدِثْ لَهُ عَزْمًا ۚ وَإِذْ قُلْنَا لِلْمَلَكِ اسْجُدْ وَ

પહલે, તો વોહ ભૂલ ગએ ઓર “નહીં પાયા હમને ઉનકા કર્દ” (૧૧૫) ઓર જબકિ હુકમ દિયા થા હમને ફરિશતોંકો કિ સજદ કરો

لِآدَمَ فَسَجَدَ ۖ إِلَّا إِبْلِيسَ ۖ أَبَىٰ ۚ فَقُلْنَا يَا آدَمُ إِنَّ هَذَا عَدُوٌّ

આદમકા, સબને સજદા કિયા, સિવા ઇબ્લીસકે, ઉસને ઇન્કાર કર દિયા (૧૧૬) તો ફરમાયા હમને કિ એ આદમ! યહ દુશ્મન હે તુમહારા ઓર

لَكَ وَلِزَوْجِكَ فَلَا يُخْرِجَنَّكَ مِنَ الْجَنَّةِ فَتَشْقَى ۝۱۱۹ إِنَّ لَكَ أَلًا

تुम्हारी बीबीका, तो यह निकालने न पाये तुम दोनोंको जन्नतसे, कि मशकत उठानी पडे (११७) बिवाशुभत तुम्हारे मतलब

تَجُوعَ فِيهَا وَلَا تَعْرَى ۝۱۲۰ وَأَنَّكَ لَا تَظْمَأُ فِيهَا وَلَا تَصْحَى ۝۱۱۹

की बात यह है, कि न भूक लगेगी ठसमें और न भरहंगी (११८) और न उसमें तुम्हें प्यास लगेगी, और न धूप (११९)

فَوَسَّوَسَ إِلَيْهِ الشَّيْطَانُ قَالَ يَا آدَمُ هَلْ أَدُلُّكَ عَلَى شَجَرَةٍ

तो वस्वसा डाला शैतानने, बोला “अे आदम ! क्या मैं बता हूँ तुम्हें दरभते डयात,

الْخَلْدِ وَمُلْكٍ لَا يَبْلَى ۝۱۲۱ فَآكَلَا مِنْهَا فَبَدَّتْ لَهْمَا سَوَاءٌ مِمَّا وَ

और वोड मुडक जे केडना न डो ?” (१२०) युना-ये भा लिया उससे, तो आडिर डो गई उनके लिये उनकी शर्मकी चीजे, और

طَفِقَا يَخْصِفْنَ عَلَيْهِمَا مِنْ وَّرَقِ الْجَنَّةِ وَعَصَى آدَمُ رَبَّهُ

लगे थिपकाने अपने अपने डीपर जन्नतके पते. “और भूल गये आदम अपने रभके डुकमको, तो

فَعَاوَى ۝۱۲۲ ثُمَّ اجْتَبَاهُ رَبُّهُ فَتَابَ عَلَيْهِ وَهَدَى ۝۱۲۳ قَالَ اهْبِطَا

उनडेभीअपनायाडभोडिया” (१२१) डिरयुनलियाउनकेउनकेरभने, पसतोभा डकूलडरमावीउनकी, और राड लगाडिया (१२२) “डरमाया, डेमेंडतरजाने

فِيهَا جَمِيعًا بَعْضُكُمْ لِبَعْضٍ عَدَاوَةٌ فَمَا يَأْتِيَنَّكُمْ مِنِّي هُدًى

जन्नतसे सभके सभ, तुममें अेक डूसरेका डुशमन है, अब अगर आये तुम्हारे पास भेरी तरडसे डिडायत..

فَمَنْ اتَّبَعَ هُدَايَ فَلَا يَضِلُّ وَلَا يَشْقَى ۝۱۲۴ وَمَنْ أَعْرَضَ عَنِّي

तो जिसने पीछा धरा भेरी डिडायतका, तो न भटके न मशकतमें पडे (१२३) और जिसने भेरुभीकी भेरी

ذِكْرِي فَإِنَّ لَهُ مَعِيشَةً ضَنْكًا وَنَحْشُرُهُ يَوْمَ الْقِيَامَةِ أَعْمَى ۝۱۲۵ قَالَ

याडसे, तो उसकी डि-डगी तंग है. और उठारंगे डम उसे कयामतके डिन अ-या” (१२४) अगर पूछा

رَبِّ لِمَ حَشَرْتَنِي أَعْمَى وَقَدْ كُنْتُ بَصِيرًا ۝۱۲۶ قَالَ كَذَلِكَ أَتَتْكَ

कि “परवरडिगारा क्यूं उठया तूने मुजे अ-या, डालांकि मैं अंभियारा था ?” (१२५) तो ठसका जवाभ है, कि “ईसी तरड आई थी

آيَاتُنَا فَنَسِيْتَهَا وَكَذَلِكَ الْيَوْمَ تُنسى ۝۱۲۷ وَكَذَلِكَ نُجْزِي مَنْ

तुज तक डमारी आयते, तो तुमने उसे भुवा डिया था, और ईसी तरड आज भी तू याड न डिया जानेगा” (१२६) और ईसी तरडसे सज्ज डेतेहैं डम जिस

أَسْرَفَ وَلَمْ يُؤْمِنْ بِآيَاتِ رَبِّهِ وَلَعَذَابُ الْآخِرَةِ أَشَدُّ وَأَبْقَى ۝۱۲۸

ने ज्याडतीकी, और न माना अपने परवरडिगारकी आयतोंको. और बिवाशुभड आभिरतका अजाभ तो ज्याडा सभ और डवामी है (१२७)

أَفَلَمْ يَهْدِ لَهُمْ كَمَا أَهْلَكْنَا قَبْلَهُمْ مِنَ الْقُرُونِ يَمْشُونَ فِي مَسْجِدِهِمْ

तो क्या उन्हें छिदायत न मिली उससे? कि कितने उल्लाक कर दिये हमने उनसे पहले तबके के तबके, कि यह लोग चलते फिरते हैं जिनके घरोंमें.

إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِّأُولِي النُّهَى ۝۱۲۸ ۚ وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَبِّكَ

बेशक इसमें अजर निशानियां हैं अकलवालोंके लिये (१२८) और अगर न अक कलिमा पहलेसे ते होता तुम्हारे रभ

لَكَانَ لِنَرَاكَ وَأَجَلَ مُّسَيِّ ۝۱۲۹ ۚ فَاصْبِرْ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحْ بِحَمْدِ

के यहां, और वकते मुकरर, तो अजाब थिपक जाता (१२९) तो सध्र करो जो वोड भकते हैं, और पाकी भयान करो

رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ غُرُوبِهَا وَمِنْ أَنَايِ الْأَيْلِ فَسَبِّحْ

अपने रभकी उम्दके साथ, सूरज निकलनेसे पहले और उसके डूबनेसे पहले, और रातकी घडियोंमें, तो पाकी भयान

وَأَطْرَافِ النَّهَارِ لَعَلَّكَ تَرْضَىٰ ۝۱۳۰ ۚ وَلَا تُؤَدِّنْ عَيْنَيْكَ إِلَىٰ مَا مَتَّعْنَا

करो और दिनके कनारोंमें, कि तुमको भुशी मुयस्सर हो (१३०) और मत उदा कर देभो अपनी आंभें, जो रहने सडनेको दे

بِهِ أَزْوَاجًا لَهُمْ ذَهْرَةُ الْحَيَاةِ الدُّنْيَا لِنَفْتِنَهُمْ فِيهِ وَرِزْقِ

डावा हमने इन काकिरोंके जोड़ोंको, दुन्यावी जिन्दगकीका साजो सामान, ताकि उन्हें झिन्नेमें पडा रहने दें उसमें. और

رَبِّكَ خَيْرٌ وَأَبْقَىٰ ۝۱۳۱ ۚ وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا لَا تَسْأَلْكَ

तुम्हारे रभकी रोजी बेहतर है और दवाभी है (१३१) और हुक्म हो अपने घरवालोंको नमाजका, और उस पर जमकर रहो, हम तुमसे नहीं

رِزْقًا طَمَحْنُ نَرْزُقُكَ وَالْعَاقِبَةُ لِلتَّقْوَىٰ ۝۱۳۲ ۚ وَقَالُوا لَوْلَا يَا تَيْبَا يَا تَيْبَا

भागते रोजी, हम भुद रोजी तुम्हें देते हैं, और अन्जामे भैर भौंके भुदाका है (१३२) और भोले कि “क्यूं नहीं लाते कोई निशानी

مِّن رَّبِّهِ ۚ أَوَلَمْ تَأْتِهِم بَيِّنَةٌ مَّا فِي الصُّحُفِ الْأُولَىٰ ۝۱۳۳ ۚ وَلَوْ أَنَّا

अपने रभकी?” “क्या नहीं आर्थ उनके पास कोई भबर, जो पहले सहीफोंकी है” (१३३) और अगर हम भरभाद

أَهْلَكْنَاهُمْ بَعْدَ آيٍ مِّن قَبْلِهِ لَقَالُوا رَبَّنَا لَوْلَا أَرْسَلْتَ إِلَيْنَا

कर देते उन्हें अजाबसे इसके पहले, तो केडते, कि “परवरदिगारा क्यूं न भेज दिया तूने हमारी तरफ

رَسُولًا فَتَتَّبِعَ آيَاتِكَ مِنْ قَبْلِ أَنْ نُنزِّلَ وَمَخْزَىٰ ۝۱۳۴ ۚ قُلْ كُلُّ مُتَرَبِّصٍ

रसूल, कि पैरवी करते हम तेरी निशानियोंकी कबल इसके कि हम जलीलो रुस्वा होते” (१३४) केड हो, “कि सभ मुन्तजिर हैं, तो तुम भी

فَتَرَبَّصُوا ۚ فَسَتَعْلَمُونَ مَن أَصْحَابُ الصِّرَاطِ السَّوِيِّ وَمَنِ اهْتَدَىٰ ۝۱۳۵ ۚ

मुन्तजिर रहो, कि जल्द मा'लूम कर लोगे कि कौन सीधे रास्तेवाला है और किसने राड पा ली” (१३५)